

देवदह नगरपालिकाको आर्थिक ऐन, २०८१

प्रस्तावना: देवदह नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने प्रयोजनका निमित्त स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न छुट्टा दिन तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२८ को उपधारा (२) र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम देवदह नगरसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐन को नाम “आर्थिक ऐन, २०८१ रहेको छ ।
- (२) यो ऐन नगरसभाबाट पारित भएपछि २०८१ साल साउन १ गतेदेखि लागू हुनेछ ।
- (३) नगर क्षेत्र भन्नाले देवदह नगरपालिकाको भौगोलिक क्षेत्र भन्ने बुझिन्छ ।

२. परिभाषा:

विषय र प्रसंगले अर्को अर्थ नलागेमा:

- (१) **ऐन:** ऐन भन्नाले यस देवदह नगरपालिकाको “आर्थिक ऐन, २०८१” लाई सम्झनुपर्दछ ।
- (२) **नगरपालिका :** नगरपालिका भन्नाले देवदह नगरपालिका, रुपन्देहीलाई सम्झनुपर्दछ ।
- (३) **सम्पत्ति कर :** सम्पत्ति कर भन्नाले देवदह नगरपालिकाका क्षेत्रभित्र बनेका घर र त्यसले चर्चेको जग्गाको दोब्बर क्षेत्रफलको मुल्याङ्कनको आधारमा लगाइने करलाई सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (१) बमोजिम सम्पत्ति लगाइने र असूल उपर गरिनेछ ।
 - (क) उपदफा ३ को प्रयोजनका लागि घर भन्नाले घर, गोदाम, हल, टहरा, सेड वा यस्तै संरचना सम्झनुपर्दछ ।
- (४) **भूमि कर (मालपोत):** भूमि कर भन्नाले सम्पत्तिमा कर लाग्ने बाहेकको अन्य जग्गामा लाग्ने कर लाई सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (२) बमोजिम लगाइने र असूल उपर गरिनेछ ।
- (५) **घर बहाल कर:** घर बहाल कर भन्नाले नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएको र त्यसबाट प्राप्त आयमा १० प्रतिशतका दरले लाग्ने कर सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (३) बमोजिम लगाइने र असूल उपर गरिनेछ ।
- (६) **व्यवसाय कर:** व्यवसाय कर भन्नाले नगरपालिकाको क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबार गरेको आधारमा नगरपालिकालाई बुझाउनुपर्ने कर लाई सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
- (७) **जडिबुटी, कवाडी र जीवजन्तु कर:** जडिबुटी, कवाडी र जीवजन्तु कर भन्नाले नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिड, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोबार गरेवापत लगाइने करलाई सम्झनुपर्दछ र यो कर अनुसूचि (५) बमोजिम लगाइने र असूल उपर गरिनेछ ।
- (८) **सवारी साधन कर:** सवारी साधन कर भन्नाले नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा लगाइने कर सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (६) बमोजिम लगाइने र असूल उपर गरिनेछ तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
- (९) **विज्ञापन कर:** विज्ञापन कर भन्नाले नगरपालिका क्षेत्रभित्र व्यवसायिक प्रयोजनका लागि विज्ञापन गर्ने उद्देश्यले जडान भएका होडिङ्ग बोर्ड, ग्लो साइनबोर्ड, भित्ते लेखन र व्यानर राखे वापत लाग्ने कर सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (७) बमोजिम लगाइने र असूल उपर गरिनेछ ।
- (१०) **मनोरन्जन कर:** मनोरन्जन कर भन्नाले नगरपालिका क्षेत्रभित्र हुने मनोरन्जन जस्तै व्यवसायमा लगाइने कर सम्झनुपर्दछ र यो कर ऐनको अनुसूचि (८) बमोजिम लगाइने र असूल उपर गरिनेछ तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

(११) बहाल बिटौरी : देहाय बमोजिम बहाल बिटौरी शुल्क लगाईनेछ ।

(१) नगरपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका हाटबजार पसलमा अनुसूची (९) मा उल्लेख भए अनुसार बहाल बिटौरी कर लगाइनेछ ।

(२) अव्यवस्थित, भूमीहिन र सुकुम्बासी बसोबास भएका स्थानमा घरले चर्चेको जग्गाको दोब्बर सम्मको जग्गा र सो जग्गामा निर्माण भएको घरमा अव्यवस्थित बसोबास व्यवस्थापन वापत बहाल बिटौरी शुल्क लगाईनेछ र सो कर अनुसूची १(ख) र अनुसूची २(ख)को मूल्याङ्कनको आधारमा १(क)को दरमा भएको व्यवस्था अनुसार बहाल बिटौरी कर लगाईने र असुल उपर गरिनेछ ।

(३) उपदफा २ अनुसारको जग्गामा बनेको संरचनाको मूल्याङ्कन गर्दा अनुसूची १(क) को मूल्याङ्कनले हुन आउने मूल्य कायम गरी कर लगाइने र असुल गरिनेछ ।

(४) त्यसैगरि उपदफा (२) बाहेकको अव्यवस्थित, भूमीहिन र सुकुम्बासीले जोतभोग गर्दै आएको अन्य जग्गामा अव्यवस्थित बसोबास व्यवस्थापन वापत अनुसूची २(ख)को आधारमा शुल्क लगाईनेछ र असुल गरिनेछ ।

(१२) पार्किङ शुल्क: पार्किङ शुल्क भन्नाले नगरपालिकाको क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत तिर्नुपर्ने शुल्क सम्झनुपर्दछ र यो शुल्क अनुसूची (१०) बमोजिम लगाइने र असुल गरिनेछ ।

(१३) ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र न्याफ्टीङ्ग शुल्क: ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र न्याफ्टीङ्ग शुल्क भन्नाले नगरपालिकाको क्षेत्रभित्र ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र न्याफ्टीङ्ग सेवा वा व्यवसाय संचालन गरेवापत बमोजिमको शुल्क सम्झनुपर्दछ र यो कर ऐनको अनुसूची (११) लगाइने र असुल गरिनेछ ।

(१४) सेवा शुल्क, प्राकृतिक स्रोत व्यवस्थापन शुल्क तथा दस्तुर: नगरपालिकाकाले दिने सिफारिस वा सेवामा लाग्ने दस्तुर एवं शुल्क, नक्सापास सम्बन्धि दस्तुर, नदीजन्य पदार्थ उत्खनन व्यवस्थापन एवं नियमन वापतको राजस्व निर्माण, लगायतका विविध क्षेत्रमा अनुसूची (१२) मा उल्लेखित दरमा र फोहरमैला व्यवस्थापन शुल्क वापत अनुसूची (१३) मा उल्लेखित दरमा दस्तुर एवं शुल्क लगाईनेछ ।

(१५) पर्यटन शुल्क: पर्यटन शुल्क भन्नाले नगरपालिका क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट लिइने शुल्क सम्झनुपर्दछ र सो शुल्क अनुसूची (१४) बमोजिम लगाइने र असुल गरिनेछ तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

३. कर छुट दिन सकिने:

१) यस ऐन बमोजिम सम्पत्ति कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई देहाय बमोजिम कर छुट दिन सकिनेछ ।

क) आ.व.०८१।०८२ मा बुझाउनु पर्ने सम्पत्ति कर, भूमीकर तथा अव्यवस्थित बसोबास व्यवस्थापन वापत बहाल बिटौरी शुल्क ०८१ आश्विन मसान्त भित्र बुझाएमा कर रकमको १० प्रतिशतले हुने रकम र ०८१ पौष मसान्त भित्र बुझाएमा ५% ले हुने रकम छुट दिईनेछ ।

ख) एकल महिलाको नाममा रहेको सम्पत्तिमा र निजले संचालन गरेको व्यवसायमा लाग्ने वार्षिक कर रकममा पन्ध्र प्रतिशत छुट दिईनेछ ।

ग) कम्तिमा तीस जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमुलक चालु उद्योगको नाममा रहेको सम्पत्तिमा लाग्ने करमा पन्ध्र प्रतिशत छुट दिईनेछ ।

२) यस ऐन बमोजिम व्यवसाय कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई देहाय बमोजिम कर छुट दिन सकिनेछ ।

क) नविकरण गर्दाका बखत मात्र छुट पाउने

अ) आ.व.०८१।०८२ को व्यवसाय कर ०८१ आश्विन मसान्त भित्रै बुझाएमा कर रकमको १० प्रतिशतले हुने रकम र ०८१ पौष मसान्त भित्र बुझाएमा कर रकमको ५ प्रतिशतले हुने रकम छुट दिन सकिनेछ ।

ख) दर्ता वा नविकरण गर्दाका बखत छुट पाउने

अ) कृषि उपज उत्पादन तथा पशुपंछीपालन व्यवसायमा लाग्ने व्यवसाय करको ५०% ले हुने रकम छुट दिइनेछ ।

आ) महिला मात्र सदस्य भएको सहकारी संस्थाको व्यवसाय करमा २५% छुट दिइनेछ ।

इ) वातावरण प्रदूषण कम गर्ने प्लाण्ट जडान गरि वातावरण प्रदूषण कम गर्ने उद्योग र आफ्नो उत्पादन प्लाष्टिकको सट्टामा कपडा वा कागजमा प्याकिङ्ग गर्ने उद्योगलाई लाग्ने व्यवसाय करमा ५०% ले हुने रकम छुट दिइनेछ ।

ई) नेपालीलाई मात्र रोजगार दिई कम्तिमा पाँच सय पर्यटक (आन्तरिक र बाह्य) होटल व्यवसायीको व्यवसाय करमा २५% छुट दिइनेछ ।

उ) "ख" र "ग" वर्गका अपाङ्गता भएका व्यक्तिले संचालन गरेका उद्योग व्यवसायमा लाग्ने व्यवसाय करमा सत प्रतिशत छुट दिइने छ ।

ऊ) अपाङ्गता भएका व्यक्ति वा महिला स्यमंले ठेला, रिक्सा, ई—रिक्सा तथा टेम्पो सञ्चालन सम्बन्धी व्यवसाय गरेको भए त्यस्ता साधन दर्ता, नविकरण वा नामसारी गर्दा लाग्ने दस्तूरमा २०% छुट दिइनेछ । तर त्यस्ता व्याक्तिको नाममा दर्ता गरि अन्य व्यक्तिले सञ्चालन गरेको भएमा यो छुट दिइनेछैन ।

३) यस ऐन बमोजिम घरबहाल कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूले एकमुष्ट वार्षिक कर अग्रिम रुपमा ०८१ आश्विन भित्र बुझाएमा जम्मा कर रकमको १०% ले हुने रकम छुट दिइनेछ ।

४) नगरपालिकामा दर्ता हुने कृषि प्रयोजनका लागि निर्माण हुने भवन र सामुदायिक विद्यालयको भवनको नक्सापास गर्दा लाग्ने नक्सापास दस्तूरको शत प्रतिशत छुट दिन सकिनेछ ।

५) नगरपालिकामा स्थापना हुने तरकारी तथा फलफुल र पशुपंछि बजारको लागि आवश्यक पर्ने ट्रस निर्माण गर्दा लाग्ने नक्सापास दस्तूरको पचास (५०) प्रतिशत छुट दिन सकिनेछ ।

६) सरकारले तोकेको समर्थन मुल्यमा कृषि उपज खरिद गरि भण्डारण गर्ने सहकारीलाई भण्डार घर निर्माण गर्दा लाग्ने नक्सापास दस्तूरको शत प्रतिशत छुट दिन सकिनेछ ।

७) यस ऐन बमोजिमको कुनै राजस्व बोलपत्रको माध्यमबाट संकलन गर्दा बोलपत्रदाताले कबोल गरेको रकम एकमुष्ट रुपमा अग्रिम दाखिला गरेमा १०% सम्म छुट दिन सकिनेछ । यस्तो छुट पश्चात कायम हुने कबोल रकम उक्त ठेक्काको न्युनतम अंक भन्दा घटी हुन गरि दिइनेछैन । त्यसै गरि स्थानीय तह र प्रदेशको अधिकारमा रहेका (विभाज्य कोषमा राजस्व दाखिला हुने) आय शीर्षकबाट बोलपत्रका माध्यमबाट राजस्व संकलन गर्दा यस्तो छुट दिइनेछैन ।

नोट: उल्लेखित दफा ३ बमोजिमको सहूलियतका लिनका लागि यसको पुष्टि गर्ने प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

४. बक्यौतामा हर्जाना लाग्ने:

१) हरेक चालु आ.व.को कर चालु आ.व. भित्रै बुझाउनु करदाताको कर्तव्य हुनेछ ।

२) आर्थिक वर्ष ०८१/०८२ भन्दा अगाडिका आर्थिक वर्षमा यस नगरपालिकालाई कर तिर्ने दायित्व भएका करदाताहरूले हाल सम्म कर नबुझाएको पाईएमा, कर बुझाउन बाँकी रहेका सबै आर्थिक वर्षको कर यसै ऐन बमोजिम व्यवस्था भएको दररेट अनुसार असुल उपर गरिनेछ ।

३) आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्त सम्म कर बुझाउन आउने करदातालाई जरिवाना रकम सत प्रतिशत छुट दिइनेछ । साथै आर्थिक वर्ष ०८१/०८२ को पौष मसान्त पछि सबै किसिमका करमा २०% जरिवाना हर्जाना लाग्नेछ ।

५. प्रोत्साहन गरिने:

१) दफा (२) को उपदफा १३ बमोजिमको प्राकृतिक स्रोत व्यवस्थापनबाट उठेको राजस्व मध्ये नगरपालिकाको संचितकोषमा दाखिला हुने अंशको २५% ले हुने रकम सम्बन्धित वडालाई प्रोत्साहन स्वरूप वडाको बजेट शिलिङ्गमा थप गरि गरिनेछ। यसरी थप गरिएको रकम सम्बन्धित वडाले प्राकृतिक स्रोतको उत्खनन् गरिएको क्षेत्र अन्तर्गत पर्नेगरी अनिवार्य रूपमा पुर्वाधार विकास कार्यक्रममा खर्च गर्नुपर्नेछ।

२) यसैगरी वडा कार्यालयको राजस्व संकलन र परिचालन क्षमता बढाउनको लागि दफा २ को उपदफा ४ र ५ बमोजिमको घर बहाल कर र व्यवसाय करबाट संकलित जम्मा राजस्व रकमको २०% ले हुने रकम प्रोत्साहन स्वरूप सम्बन्धित वडाको बजेट शिलिङ्गमा थप गरिनेछ। यसरी थप गरिएको रकम अनिवार्य रूपमा राजस्व परिचालन, राजस्व संकलन र राजस्व संकलनमा खटिने कर्मचारीहरूको क्षमता विकासका कार्यक्रममा खर्च गर्नुपर्नेछ।

६. **दण्ड जरिवाना:** यस ऐन बमोजिम बाहेक नगरपालिकाको पूर्वस्विकृति नलिई कार्य गरेमा अनुसूची (१४) बमोजिम दण्ड जरिवाना गरिनेछ ।

७. **विविध :** राजस्व सम्बन्धी विविध विषयहरू अनुसूची १५ मा उल्लेख भए बमोजिम हुनेछ ।

८. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:

१) यो ऐन मा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि/प्रकृया नगर कार्यपालिकाले तोके अनुसार हुनेछ ।

२) ऐनको उद्देश्य कार्यान्वयन गर्ने शिलशिलामा नगरकार्यपालिकाले आवश्यक नियम वा कार्यविधि वा निर्देशिका बनाई लागु गर्न सक्नेछ।

३) विभिन्न अनुसूचीमा उल्लेख कर, दस्तुर, सेवाशुल्क वा दण्ड जरिवाना आदिमा कुनै शीर्षक छुटेको पाइएमा वा नयाँ स्रोत पहिचान भएमा नगरकार्यपालिकाले निर्णय गरी त्यस्तो शीर्षक थप गर्न तथा कर, दस्तुर सेवाशुल्क निर्धारण गरी असुल उपर गर्न सक्नेछ ।

९. **यसै ऐन बमोजिम भएको मानिने:** यो ऐन जारी हुनु अघि भए गरेका कार्यहरू यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

१०. **प्रचलित कानून बमोजिम हुने:** यस ऐनमा उल्लेख गरिएका विषयहरूमा यसै बमोजिम र उल्लेख नगरिएका विषयहरूमा संघीय सरकार, लुम्बिनी प्रदेश सरकार तथा अन्य प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

अनुसूची –१

दफा २(३) संग सम्बन्धित

१. सम्पत्ती कर

क. सम्पत्ती करको दर

क्र.सं.	देखि रु.	सम्म रु.	तोकिएको दर	क्र.सं.	देखि रु.	सम्म रु.	तोकिएको दर रु.
१	१	१ लाख	०	१९	६० लाख १	७० लाख	६०००
२	१ लाख १	२ लाख	७५	२०	७० लाख १	८० लाख	८५००
३	२ लाख २	४ लाख	१२५	२१	८० लाख १	९० लाख	१००००
४	४ लाख १	६ लाख	१७५	२२	९० लाख १	१ करोड	१२०००
५	६ लाख १	८ लाख	२२५	२३	१ करोड १	१ करोड २० लाख	१४०००
६	८ लाख १	१० लाख	२७५	२४	१ करोड २० लाख १	१ करोड ४० लाख	१७०००

क्र.सं.	देखि रु.	सम्म रु.	तोकिएको दर	क्र.सं.	देखि रु.	सम्म रु.	तोकिएको दर रु.
७	१० लाख १	१३ लाख	३५०	२५	१ करोड ४० लाख १	१ करोड ६० लाख	२००००
८	१३ लाख १	१६ लाख	४२५	२६	१ करोड ६० लाख १	१ करोड ८० लाख	२३०००
९	१६ लाख १	१९ लाख	५००	२७	१ करोड ८० लाख १	२ करोड	२६०००
१०	१९ लाख १	२२ लाख	७००	२८	२ करोड १	२ करोड ५० लाख	३००००
११	२२ लाख १	२५ लाख	१०००	२९	२ करोड ५० लाख १	३ करोड	३४०००
१२	२५ लाख १	२८ लाख	१३००	३०	३ करोड १	४ करोड	४४०००
१३	२८ लाख १	३२ लाख	१७००	३१	४ करोड १	५ करोड	५५०००
१४	३२ लाख १	३६ लाख	२१००	३२	५ करोड १	६ करोड	६७०००
१५	३६ लाख १	४० लाख	२५००	३३	६ करोड १	७ करोड	८००००
१६	४० लाख १	४५ लाख	३०००	३४	७ करोड १	१० करोड	१२००००
१७	४५ लाख १	५० लाख	३५००	३५	१० करोड भन्दा माथी		प्रतिहजार रु २ का दरले
१८	५० लाख १	६० लाख	४७५०				

ख.सम्पत्ति करको लागी भौतिक संरचनाको वर्गिकरण तथा मुल्यांकन दर निर्धारण

क्र.सं.	संरचनाको वर्गिकरण	मुल्याङ्कन दर रेट (प्रति वर्ग फिट)(रु.)	क्र.सं.	संरचनाको वर्गिकरण	मुल्याङ्कन दर रेट (प्रति वर्ग फिट)(रु.)
१	आर .सि. सि. पक्की घर	१३००	५	व्यवसायिक ट्रस	६००
२	आर .सि. सि. पिलरमा टिन छाना	१०००	६	काठको घरमा टायल/टिन छाना	३००
३	पिलर नभएको पक्की ढलान	८००	७	टहरा/ट्रस	१२५
४	ब्लक सिमेन्ट टिन छाना	६००			

ग) सम्पत्ति कर प्रणाली लागु गर्ने सम्बन्धमा भौतिक संरचना र सोले चर्चेको (प्लेन्थ एरिया)बढीमा ५,४७६ वर्गफिट मध्ये जुन घटी हुन्छ सो को सम्पत्ति कर र घर जग्गा बाहेकका अन्य जग्गा भएमा भूमि कर (मालपोत)लगाइनेछ। भौतिक संरचनाले चर्चेका जग्गाको मूल्याङ्कन मालपोतको न्यूनतम दररेटको ५० प्रतिशत मात्र हुनेछ।

घ)भौतिक संरचना र सोले चर्चेको बढीमा ५,४७६ वर्गफिट जग्गा बाहेक अन्य जग्गाको हकमा न्यूनतम रु.५० मा नघट्ने गरी मालपोतले तोकेको न्यूनतम मूल्यांकन दर रेटको ०.०२ प्रतिशत भूमिकर (मालपोत) लिने।

अनुसूची - २ दफा २(४) संग सम्बन्धित भूमि कर (मालपोत)

क) आ.व. २०८१/०८२ का लागि सम्पत्ति कर तथा भूमि कर प्रयोजनका लागि जग्गाको मुल्याङ्कन दर देहाय बमोजिम कायम गरिनेछ।

हालको वडा नं.	साविक गाविस	जग्गा वर्गिकरण	न्यूनतम मुल्यांकन दर
---------------	-------------	----------------	----------------------

१-१०	केरवानी र देवदह	मालपोत कार्यालय बुटवलले आ.व. २०८१/०८२ को घरजग्गा रजिष्ट्रेशन प्रयोजनको लागि निर्धारण गरे बमोजिम हुनेछ ।
११-१२	सिक्टहन	मालपोत कार्यालय भैरहवाले आ.व. २०८१/०८२ को घरजग्गा रजिष्ट्रेशन प्रयोजनको लागि निर्धारण गरे बमोजिम हुनेछ ।

आर्थिक वर्ष २०७४/०७५ देखि कार्यविधि बनाई सम्पत्ती कर र भुमिकर लाग्ने व्यवस्था भएकाले आ.व.२०७४।०७५ सम्म र सो भन्दा पहिलेको वक्यौताको हकमा तपसिलको करको दर लागु हुनेछ ।

क्र.स.	क्षेत्रफल	दररु.	कैफियत
१	१-०-० सम्म	१० प्रति कठ्ठा	वक्यौताको हकमा आ.व. ०७४।०७५को दर रेटमा उठाईने छ र न्यूनतम दर रु ५० हुनेछ ।
२	१-०-१ देखि २-०-० सम्म	१५ प्रति कठ्ठा	
३	२-०-१ देखि ३-०-० सम्म	२० प्रति कठ्ठा	

ख) राष्ट्रिय आवास कम्पनी(पुनर्वास)को नाममा पुर्जा कायम भई वितरण प्रकृत्यामा रहेको जग्गाको हकमा (दर्ता/हकभोग, नामसारी, पारिवारिक नामसारी) कायमको लागि उल्लेखित न्यूनतम क्षेत्रगत मुल्याङ्कन अनुसार खरिद बिक्रीको हकमा २% ले बहाल बिटौरी (अभिलेख कायम) दस्तुर लिईनेछ। पारिवारिक नामसारीको हकमा तथा न्यूनतम दस्तुर रु.२०००/- लिईनेछ ।

ग) घरले चर्चेको क्षेत्र बाहेक ऐलानी/पति खालि जग्गाको हकमा भूमि सम्बन्धी समस्या समाधान आयोग/राष्ट्रिय भूमि आयोगबाट निवेदन दर्ता निस्सा फारममा उल्लेख भएको र निस्सा प्राप्त नगरेको तथा साविकमा नगरपालिकाबाट अभिलेख नं. लिएका सबै र राष्ट्रिय आवास कम्पनी(पुनर्वास)को नाममा पुर्जा कायम भई वितरण प्रकृत्यामा रहेको जग्गाको हकमा अभिलेख अनुसार कायम क्षेत्रफलको आधारमा तपसिलमा उल्लेखित न्यूनतम मूल्याङ्कन रकमको प्रति कठ्ठा ०.०५ प्रतिशतका दरले वार्षिक बहाल बिटौरी शुल्क हुन आउने रकम वा न्यूनतम रकम रु. ५०।- मध्ये अधिकतम हुन आउने रकम वार्षिक बहाल बिटौरी शुल्कको रूपमा लिइनेछ ।

क) वडा नं १ देखि ४ सम्म मूल पिच सडक मोहडा (प्रति कठ्ठा)

• बिर्ता देखि राजाबारी चोक	रु. ३,००,०००।-
• राजाबारी चोक सुनवल न.पा. सिमाना	रु. ४,८०,०००।-
• ६ नं. चोक पश्चिम श्री टोलसम्म	रु. ६,००,०००।-
• ढेकावर रामनगर सडकसम्म (देवदह न.पा. गुमी चोक सिमाना)	रु. ४,२०,०००।-
• श्री टोल देखि सूर्यपुरासम्म	रु. ४,२०,०००।-
• सूर्यपुरा देखि सिंगाहासम्म	रु. ४,८०,०००।-
• सिंगाहा भण्डारीको घरदेखि भवानीपुर	रु. ४,२०,०००।-
• भवानीपुर देखि पिपरैया	रु. ३,६०,०००।-
• भवानीपुर पुल पारी देखि बजार क्षेत्र ३०० मिटर	रु. ६,००,०००।-
• सेमराना कोटही प्रा.वि.	रु. ३,००,०००।-
• अन्य भित्री पिच सडक	रु. ३,००,०००।-
• मूल सडक मोहडा कच्ची सडक	रु. २,४०,०००।-
• भित्री सडक मोहडा कच्ची सडक	रु. १,८०,०००।-
• खेतीयोग्य जमिन	रु. ६०,०००।-

ख) वडा नं. ५, ६ र ७

• लोकमार्ग सडक मोहडा	रु. १८,००,०००।-
• लोकमार्ग दायौबायाँ ३०० मिटर	रु. १२,००,०००।-
• प्रगतिबजार कलुवा पक्की सडक	रु. ९,००,०००।-
• खैरनी बजार देखि गुरुङ्ग टोला	रु. ९,००,०००।-
• सिद्धार्थ कोलोनी	रु. ६,००,०००।-
• भित्री पक्की	रु. ४,२०,०००।-
• भित्री कच्ची	रु. ३,००,०००।-
• खेतीयोग्य जग्गा	रु. ९०,०००।-

केउली, सटाकखोला, सरनटाडी

• खेतीयोग्य जग्गा	रु. ४५,०००।-
• भित्री कच्ची सडक मोहडा	रु. १,००,०००।-
• भित्री पक्की सडक मोहडा	रु. १,५०,०००।-
• मुल सडक मोहडा पक्की	रु. २,५०,०००।-

ग) वडा नं ८, ९ र १०

• लोकमार्ग सडक मोहडा	रु. १२,००,०००।-
• लोकमार्ग सडक ३०० मिटरभित्र	रु. ९,००,०००।-
• अन्य भित्री पक्की सडक	रु. ३,९०,०००।-
• अन्य भित्री कच्ची सडक	रु. २,७०,०००।-
• खेतियोग्य जमिन	रु. ७५,०००।-

घ) वडा नं १० चरङ्गे

• चरङ्गे मूल सडक रिग रोड	रु. ९,००,०००।-
• भित्री पक्की सडक मोहडासडक	रु. ४,२०,०००।-
• भित्री कच्ची सडक मोहडा	रु. ३,००,०००।-
• खेतीयोग्य जमिन (चरङ्गे)	रु. ७५,०००।-
• मुढाबास सडक र श्रीलंका टोल	रु. ३०,०००।-
• मुढाबास खेतीयोग्य जमिन	रु. २४,०००।-
• दलदले सम्पूर्ण जमिन क्षेत्र	रु. १२,०००।-

ङ) वडा नं. ११ र १२

• सिक्टहन पक्की वाटो मोहडामा पर्ने	रु. १,५०,०००।-
• कच्ची तथा ग्रावेल वाटो मोहडामा पर्ने	रु. ७५,०००।-
• शंकरपुर बजार क्षेत्र वाटो मोहडामा पर्ने	रु. ३,००,०००।-
• खेतियोग्य जमिन	रु. ४५,०००।-

अनुसूची -३

दफा २(५) संग सम्बन्धित

घर बहाल कर

आ.व.०८१।०८२ मा बहाल कर गणना गर्दा जग्गाको हकमा बहालमा दिने/लिने पक्षले स्वघोषणा गरेको वा सम्झौता पत्रमा उल्लेख भएको आधारमा बहाल कर गणना गरिनेछ। घर संरचनाको बहाल गणना गर्दाको हकमा कर्पोरेट हाउसहरुको लागि अनिवार्य रुपमा सम्झौता पत्र पेश गर्नुपर्नेछ। घर बहाल करका लागि बहाल संझौता पत्र

पेश भएकोमा देहायको न्यूनतम वहाल दर भन्दा बढी भएमा सोही बमोजिम र न्यूनतम दर भन्दा कम भएमा तल उल्लेखित दर बमोजिम गणना हुनेछ ।

क्र सं.	भवन अवस्थित स्थानको विवरण	आ.व.२०८१/२०८२	
		प्रतिसटर (रु)	प्रतिकोठा (रु)
१	लोक राजमार्ग मोहडामा पर्ने खैरेनी-मिलन चोक	५५००	१४००
२	भित्री सडक मोहडामा पर्ने खैरेनी धकधई र,गोठादी मार्ग	३४५०	१०५०
३	लोक मार्ग मोहडामा पर्ने सितलनगर-पिपलडांडा	४१५०	११००
४	लोकमार्ग सडक मोहडामा पर्ने घोडाहा खोला पश्चिम -बुद्धनगर	२७५०	८५०
५	लोकमार्ग सडक मोहडामा पर्ने भलुही	३४५०	१०५०
६	भित्री सडक सितलनगर भवानीपुर सडक मोहडामा पर्ने	२७५०	८५०
७	भलुही चोक देखी मद्रानी भुपु सैनिकव वाटो मोहडामा पर्ने	२१००	७००
८	भित्री सडक मोहडामा पर्ने खैरेनी अन्य	२१००	७००
९	भित्री सडक मोहडामा पर्ने सितलनगर अन्य	२१००	७००
१०	निमचोक देखी शिवचोक सडक मोहडामा पर्ने	२१००	७००
११	भित्री सडक मोहडा पर्ने	२१००	७००
१२	भित्री सडक मोहडामा पर्ने भवानीपुरचोक	१७५०	७००
१३	खैरेनी धकधई सडक केरवानी स्वास्थ्य चौकी- छ नं. चोक- राजावारी सडक मोहडामा	१४००	७००
१४	शान्ति नगर चोक सडक मोहडामा पर्ने	१४००	७००
१५	शंकरपुर चौराहा र ५० मी. दाँया बाँया	२१००	७००
१६	ढेकावर ६ नं चोक	२७५०	११००
१७	ढेकावर चोक देखि पेटबनिया हुदै सिक्टहन गाउ	१४००	७००
१८	कच्ची तथा ग्राभेल सडक मोहडामा पर्ने अन्य	१४००	७००

अनुसूची - ४

दफा ६ संग सम्बन्धित

व्यवसाय कर

नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय र कम्पनी रजिष्टारको कार्यालयमा व्यवसाय वा कम्पनी दर्ता गर्दा कायम गरेको स्थिर पुँजी वा अधिकृत पुँजिलाई आधार मानि निम्नानुसार श्रेणी विभाजन गरिएको छ ।

निम्न:

- क श्रेणी : रु ५० लाख १ देखि माथि ।
- ख श्रेणी : रु. ३० लाख १ देखि ५० लाख सम्म ।
- ग श्रेणी : रु. ५ लाख १ देखि ३० लाखसम्म ।
- घ श्रेणी : रु. ५ लाखसम्म ।

क) वार्षिक व्यवसाय कर देहाय बमोजिमको दरले असुल गरिनेछ:

कोड	विवरण	दर/रकम	कोड	विवरण	दर/रकम
१	व्यापारिक वस्तु		१.१०.१	प्लाई तथा ग्लास हाउस थोक पसल	२५००
१.१	मदिरा पसल		१.१०.२	प्लाई तथा ग्लास हाउस खुद्रा पसल	१५००
१.१.२	वितरक	९०००	१.११	इलेक्ट्रोनिक विक्री पसल	
१.१.३	थोक विक्रेता	७०००	१.११.१	मोबाइल सेल्स डिस्ट्रिब्यूटर्स	२०००
१.१.४	खुद्रा विक्रेता	५०००	१.११.२	इलेक्ट्रोनिक थोक पसल	३०००
१.२	सुर्ती जन्य (धूम्रपान) पसल		१.११.३	इलेक्ट्रोनिक खुद्रा पसल	१५००
१.२.१	वितरक	५०००		रेडियो, घडी, क्याल्कुलेटरमात्र विक्री पसल	१०००
१.२.२	थोक विक्रेता	३०००	१.११.४	अडियो, भिडियो क्यासेट पसल	१०००
१.२.३	खुद्रा विक्रेता	२०००	१.११.५	अन्य	५००
१.३	स्टेशनरी तथा पुस्तक पसल		१.१२	विद्युत सामाग्री पसल	
१.३.१	स्टेशनरी तथा पुस्तक डिस्ट्रिब्यूटर्स	३०००	१.१२.१	विद्युत सामाग्री थोक पसल	२५००
१.३.२	स्टेशनरी तथा पुस्तक थोक	२०००	१.१२.२	विद्युत सामाग्री खुद्रा पसल	१५००
१.३.३	स्टेशनरी तथा पुस्तक खुद्रा	१५००	१.१३	पेट्रोलियम पदार्थ	
१.३.४	मुद्रण सामाग्री खरिद विक्री तथा कापी उद्योग	१५००		पेट्रोलियम पदार्थ ३ पम्प वा सो भन्दा माथि	४०००
१.४	कपडा/फेन्सी/कस्मेटिकपसल		१.१३.१	पेट्रोलियम पदार्थ २ पम्प भएको	३५००
१.४.१	थोक पसल	३०००	१.१३.२	पेट्रोलियम पदार्थ १ पम्प भएको	३०००
१.४.२	खुद्रा पसल	१५००	१.१३.४	मट्टीतेल मात्र भएको	२०००
१.५	धागो टांक फस्नर पसल		१.१३.५	ग्यांस सिलिण्डर डिलर	२०००
१.५.१	धागो, टांक, फस्नर खुद्रा पसल	१०००	१.१३.६	ग्यांस सिलिण्डर डिपो	१५००
१.५.२	धागो, टांक, फस्नर थोक पसल	१५००	१.१४	फर्निचर्स पसल	
१.६	हल्का पेय पदार्थ पसल		१.१४.१	फ्लोरिड तथा फर्निचर्स थोक पसल	२०००
१.६.१	वितरक	१५००	१.१४.२	फ्लोरिड तथा फर्निचर्स खुद्रा पसल	१५००
१.६.२	थोक विक्रेता	१०००		हार्डवेयर/मेशिनरी/पेन्ट/सेनेटरी/पल्मबिड तथा मार्बल पसल	
१.६.३	खुद्रा विक्रेता	८००	१.१५	श्रेणी क	१००००
१.७	मोटर पार्ट तथा बोडी विल्डर्स सामान विक्री		१.१५.२	श्रेणी ख	६०००
१.७.१	थोक विक्री पसल	३०००	१.१५.३	श्रेणी ग	४०००
१.७.२	मोटर पार्ट खुद्रा विक्री	१५००	१.१५.४	श्रेणी घ	२०००
१.७.३	लूब्रिकेसन थोक पसल	२०००	१.१६	स्टील, आलमुनियमको पसल	
१.७.४	लूब्रिकेसन खुद्रा पसल	१५००	१.१६.१	स्टील, आलमुनियमको थोक पसल	२०००
१.८	सून चांदी पसल		१.१६.२	स्टील, आलमुनियमको खुद्रा पसल	१००००
१.८.१	सून चांदी पसल श्रेणी क	६०००		सवारी साधन एजेन्सी तथा थोक विक्री पसल	
१.८.२	सूनचांदी पसल श्रेणी ख	४०००		बस, ट्रक, ट्रयाक्टर, जिप, कारको डिलर	७५००
१.८.३	सून चांदी पसल श्रेणी ग	२५००	१.१७.२	मोटरसाइकल, स्कूटर डिलर	५०००
१.९	व्याग हाउस				
१.९.१	व्याग थोक पसल	२५००			
१.९.२	व्याग खुद्रा पसल	१०००			
१.१०	प्लाई तथा ग्लास हाउस				

कोड	विवरण	दर/रकम	कोड	विवरण	दर/रकम
१.१७.३	मोटरसाइकल अन्य सवारी साधनको डिलर (स्वदेशी उत्पादन)	४०००	१.२१	साईन बोर्ड / आर्ट व्यवसाय	
१.१७.	इलेक्ट्रिक साइकल विक्री केन्द्र	३०००	१.२१.१	डिजिटल आर्ट	१०००
१.१७.१	साईकल / रिक्सा विक्री केन्द्र	२०००	१.२१.२	अन्य आर्ट	५००
१.१७.२	टेम्पो / ई रिक्सा विक्री केन्द्र	४०००	१.२२	खेलौना, गिफ्ट हाउस तथा फोटो फ्रेम सेन्टर	
१.१७.३	रि-कन्डिसन हाउस	१५००	१.२२.१	खेलौना तथा गिफ्ट हाउस थोक	२०००
१.१७.४	टायर विक्री केन्द्र	१५००	१.२२.२	खेलौना तथा गिफ्ट हाउस खुद्रा	१०००
१.१७.५	पम्पसेट जेनेरेटर डिलर	१०००	१.२२.३	खेलौना मात्र	५००
१.१७.६	विविध विषयका सामान सप्लायर्स तथा एजेन्सीहरू	१०००	१.२२.४	फोटो फ्रेम मात्र	५००
१.१८	अनुसन्धानकर्ता तथा सेवा परामर्श दाता		१.२२.५	महिला उद्यमशिल हस्तकला	५००
१.१८.१	अनुसन्धान कर्ता	१५००	१.२३	घुम्ती व्यवसाय गर्ने व्यवसायीको हकमा	
१.१८.२	कम्प्युटर एनालिस्ट तथा प्रोग्रामर	१०००	१.२३.१	फेन्सी तथा कपडा पसल	१०००
१.१८.३	विमा एजेन्ट	८००	१.२३.२	किनारा तथा भाँडा पसल	१०००
१.१८.४	सर्भेयर	८००	१.२३.३	अन्य प्रकृतीका	५००
१.१८.५	नोटरी पब्लिक अनुवादक	५००	१.२४	भाँडा पसल तथा किचन सामग्री	
१.१८.६	पशु चिकित्सक	१०००	१.२४.१	खुद्राविक्रेता	१५००
१.१८.७	शेयर दलाल	१०००	१.२४.२	थोक विक्रेता	२०००
१.१८.८	ढुवानी कम्पनी तथा ट्रान्सपोर्ट व्यवसाय	१५००	१.२५	सिलाई कटाई मेसिन मर्मत, तालिम र सिलाई पसल	
१.१८.९	कोइला खरिद विक्री व्यवसाय	५०००	१.२५.१	गार्मेन्ट उद्योग	२०००
१.१९	टेण्ट / लाईट / साउण्ड सिस्टम		१.२५.२	सिलाई पसल तालिम समेत	१५००
१.१९.१	विजुली डेकोरेसन व्याण्ड बाजा साउण्ड सिस्टम सहितको टेण्ट हाउस	३०००	१.२५.३	सिलाई पसल ठूलो	१०००
१.१९.२	विजुली डेकोरेसन साउण्ड सिस्टम सहितको टेण्ट हाउस	२०००	१.२५.४	सिलाई मेसिन मर्मत	१०००
१.१९.३	टेण्ट हाउस र विजुली डेकोरेसन सहितको	१५००	१.२५.५	सिलाई पसल सानो	५००
१.१९.४	टेण्ट हाउस मात्र	१०००	१.२६	हेभि ईक्वीपमेन्ट	
१.१९.५	साउण्ड सिष्टम सानो	५००	१.२६.१	हेभि ईक्वीपमेन्ट खरिद विक्री	१००००
१.१९.६	साउण्ड सिष्टम ठूलो	१०००	१.२६.२	हेभि ईक्वीपमेन्ट भाडामा प्रति गोटा	३०००
१.२०	ड्राई क्लिन, सैलुन तथा व्युटी पार्लर		१.२६.३	कवार्ड संकलन तथा विक्री केन्द्र	५०००
१.२०.१	व्युटी पार्लर तालिम सहित	१५००	२	उत्पादनमुलक व्यावसाय तथा उद्योग	
१.२०.२	व्युटी पार्लर मात्र	१०००	२.१	प्लाष्टिक फाईवर उद्योग	
१.२०.३	कालिगड सहितको सैलुन सेवा क श्रेणी	१०००	२.१.१	प्लाष्टिक फाईवर उद्योग क श्रेणी	४०००
१.२०.४	सैलुन सेवा मात्र	१०००	२.१.२	प्लाष्टिक फाईवर उद्योग ख श्रेणी	३०००
१.२०.५	ड्राई क्लिन सेवा	१०००	२.१.३	प्लाष्टिक फाईवर उद्योग ग श्रेणी	२०००
			२.१.४	प्लाष्टिक फाईवर उद्योग घ श्रेणी	१०००
			२.१.५	प्लाष्टिक वेल्डिङ	१०००
			२.२	पेय पदार्थ उत्पादन उद्योग	
			२.२.१	पानी उद्योग	२०००
			२.२.२	पिउने पानि सप्लायर्स	१५००

कोड	विवरण	दर/रकम
२.२.३	आईसक्रिम, बरफ उद्योग	१५००
२.३	अन्य उत्पादनमुलक व्यावसाय तथा उद्योग	
२.३.१	ग्निल उद्योग, यु.पि.भि.सी, अलुमिनियम, स्टील उद्योग	३०००
२.३.२	फलामको ग्निल उद्योग	२०००
२.३.३	पशु आहार उद्योग	१५००
२.३.४	घरेलु कुटिकर उद्योग	१०००
२.३.५	सिरक ढसना डिपो	१०००
२.३.६	जुत्ता/ चप्पल उद्योग	१०००
२.३.७	साबुन उद्योग	२०००
२.४	डिष्टिलरी उद्योग	
२.४.१	डिष्टिलरी उद्योग	३५०००
२.४.२	डिष्टिलरी उद्योग बोटलर्स मात्र	२५०००
२.५	भाँडा उद्योग	
२.५.१	काँस, तामा, पितलका भाडा उद्योग	२०००
२.५.२	आलुमिनियम भाडा उद्योग	२०००
२.५.३	प्लाष्टिक भाडा उद्योग	१५००
२.५.४	टिनको बाक्सा, बाल्टी उद्योग	१५००
२.५.५	धारा, टुटी, पाईप	१५००
२.६	कुटानि, पिसानी, पेलानी उद्योग	
२.६.१	फ्लोर मिल ठुलो	३०००
२.६.२	सेलर मिल	२५००
२.६.३	चिउरा मिल जिल्ला बाहिर निकासी हुने	२५००
२.६.४	चिउरा, चामल मिल स्थानीय सप्लाई	२०००
२.६.५	मसला उद्योग	१५००
२.६.६	कुटानी, पिसानी, पेलानी उद्योग	१५००
२.७	डेरी उद्योग	
२.७.१	डेरी उद्योग	३०००
२.७.२	डेरी विक्रि डिपो	२०००
२.७.३	खुद्रा डेरी पसल	१०००
२.८	उपभोग्य वस्तु उत्पादन उद्योग साना	
२.८.१	कुकिज, पाउरोटी, नुडल्स उद्योग	१५००
२.८.२	कन्फेक्सनरी नुडल्स उद्योग	१०००
२.८.३	विस्कुट उद्योग	१५००
२.८.४	दालमोट उद्योग	१०००
२.९	रि-साईक्लिङ्ग उद्योग	

कोड	विवरण	दर/रकम
२.९.१	फलाम कृषि औजार उद्योग	२५००
२.९.२	कागज प्लाष्टिक रि-साईक्लिङ्ग उद्योग	२०००
२.९.३	रवर रि-साईक्लिङ्ग उद्योग क श्रेणी	१०००
२.९.४	रवर रि-साईक्लिङ्ग उद्योग ख श्रेणी	७५००
२.१०	क्रसर/खनिज उद्योग	
२.१०.१	गिटि चाल्ने सहित क श्रेणी डबल प्लान्ट भएको	१५०००
२.१०.२	गिटिचाल्ने सहित ख श्रेणी डबल प्लान्ट भएको	१००००
२.१०.३	गिटि चाल्ने सहित डबल प्लान्ट क्रसर उद्योग	८०००
२.१०.४	गिटि चाल्ने सिंगल प्लान्ट उद्योग	७०००
२.१०.५	गिटि बालुवा विक्री डिपो	६०००
२.११	कृषि तथा वनजन्य उद्योग	
२.११.१	स-मिल, प्लाईउड उद्योग	७०००
२.११.२	काठको फर्निचर उद्योग	६०००
२.११.३	फर्निचर शोरुम	५०००
२.११.४	वेतबाँस तथा ब्याम्बो उद्योग	३०००
२.११.५	वेतबाँस तथा ब्याम्बो शोरुम	२०००
२.१२	कुखुरा, ह्याचरी, दाना उद्योग	
२.१२.१	ह्याचरी चल्ला उत्पादन	५०००
२.१२.२	दाना उत्पादन	३०००
२.१२.३	खुद्रा विक्रि डिपो	२०००
२.१३	उर्जामुलक उद्योग	
२.१३.१	वायो ग्यास उद्योग	५०००
२.१३.२	सौर्य शक्ति उत्पादन	५०००
२.१३.४	मर्मत सम्भार पार्ट पुर्जा उद्योग	५०००
२.१४	कंक्रीट/ सेनेटरी/ ब्लक/ टायल उद्योग	
२.१४.१	श्रेणी क	१००००
२.१४.२	श्रेणी ख	५०००
२.१४.३	श्रेणी ग	३०००
२.१४.४	श्रेणी घ	२०००
२.१४.५	ईट्टा उद्योग	१५०००
३	विशेषज्ञ परामर्श सेवा	
३.१	विशेषज्ञ परामर्श तथा अन्य व्यवसायीक सेवा	

कोड	विवरण	दर/रकम	कोड	विवरण	दर/रकम
३.१.१	चिकित्सक कन्सल्टेन्ट	२५००	५.१.३	होटल, पार्टिप्यालेस, रेष्टुरेण्ट	५०००
३.१.२	मेडिकल अफिसर (एम.वि.वि.एस. वा सो सरह) सहित निजि मेडिकल	२०००	५.१.४	पार्टिप्यालेस मात्र	३०००
३.१.३	एच ए सहित निजि मेडिकल	१५००	५.१.५	क्याटरिङ तथा रेष्टुरेण्ट मात्र	२०००
३.१.४	इन्जिनियरिङ फर्म परामर्श सेवा	५०००	५.१.६	दोहोरी साझा, गजल, डान्स बार	५०००
३.१.५	कानून व्यवसायी	१५००	५.१.७	भोजनालय	१५००
३.१.६	ल फर्म तथा कानून परामर्श सेवा	१०००	५.१.८	मिष्ठान्न भण्डार क्याटरीङ	१०००
३.१.७	लेखा परीक्षण (सि.ए.)	१५००	५.१.९	फाष्टफुड एण्ड क्याफे	१०००
३.१.८	डेन्टल होम सेवा	१०००	५.१.१०	चिया, कफि सप	५००
३.१.९	दन्त चिकित्सा सेवा	१५००	५.१.११	टुर एण्ड ट्राभल्स सेवा	२०००
३.१.१०	लेखा परीक्षण (र.ले.प.)	१०००	५.२	स्नोकरपुल हाउस	
४	कृषि तथा खाद्यान्न		५.२.१	स्नोकर पुल हाउस	२०००
४.१	खाद्यान्न तथा किराना पसल		५.२.२	स्नोकर मात्रा	१०००
४.१.१	खाद्यान्न सप्लायर्स	२०००	५.२.३	पुल हाउस	१०००
४.१.२	खाद्यान्न, किराना थोक पसल	२०००	६	संचार सेवा व्यवसाय	
४.१.३	खाद्यान्न, किरानाका साथ डिपार्टमेन्टल	१५००	६.१	कम्प्युनिकेशन सेवा	
४.१.४	खाद्यान्न, किराना खुद्रा पसल	१०००	६.१.१	फोटोकपी, पि.सि.ओ., साईवर तथा क्याफे	१०००
४.१.५	साना किराना पसल	५००	६.१.२	कुरियर सेवा मुख्य कार्यालय	१५००
४.१.६	आलू, प्याज, लसून, अदुवा थोक	१०००	६.१.३	कुरियर सेवा शाखा कार्यालय	१०००
४.२	फलफूल / तरकारी पसल		६.१.४	साईवर तथा कम्प्युटर सेवा	१०००
४.२.१	थोक पसल	२०००	६.२	संचार सेवा	
४.२.२	खुद्रा पसल	१०००	६.२.१	टेलिफोन, ट्रकल, फ्याक्स, मोबाईल सेवा प्रदायक कम्पनी	१०००
४.३	पशु वधशाला, मासु, माछा पसल		६.२.२	टिभि च्यानल प्रसारण व्यवसायी	४०००
४.३.१	पशु वधशाला	१५००	६.२.३	केबुल टि.भी. च्यानल	५०००
४.३.२	मासु पसल खसी, राँगा, कुखुरा	८००	६.२.४	एफ.एम.प्रसारण व्यवसायीक	१०००
४.३.३	माछा मात्र	५००	६.२.५	पत्र पत्रिका व्यवसायीक	५००
४.३.४	कुखुरा मात्र	५००	६.२.६	अनलाईन मिडिया	५००
४.४	नर्सरी व्यवसाय		७	वित्तिय सेवा व्यवसाय	
४.४.१	नर्सरी	१०००	७.१	वित्तिय संस्था नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका बैंक बाहेक	
४.४.२	फुल बिक्री	५००	७.१.१	वाणिज्य बैंक मुख्य कार्यालय	४००००
५	होटल पर्यटन तथा मनोरञ्जन व्यावसाय		७.१.२	वाणिज्य बैंक शाखा कार्यालय प्रति शाखा	३००००
५.१	पर्यटन उद्योग		७.१.३	विकास बैंक मुख्य कार्यालय	३००००
५.१.१	होटल लज र रेष्टुरेण्ट सुविधा सम्पन्न (स्टार)	२५०००	७.१.४	विकास बैंक शाखा कार्यालय	२५०००
५.१.२	होटल, लज, रेष्टुरेण्ट, पार्टिप्यालेस एसी सहित	७५००	७.१.५	फाईनान्स कम्पनी मुख्य कार्यालय	१७०००
			७.१.६	फाईनान्स कम्पनी शाखा कार्यालय	१२०००
			७.१.७	लघुवित्त कम्पनी मुख्य कार्यालय	१००००

कोड	विवरण	दर/रकम	कोड	विवरण	दर/रकम
७.१.८	लघुवित्त कम्पनी शाखा कार्यालय	८०००	८.३.८	सामुदायिक अस्पताल	२०००
७.१.९	विमा कम्पनी मुख्य कार्यालय	१००००	९	शिक्षा तथा तालीम व्यावसाय	
७.१.१०	विमा कम्पनी शाखा कार्यालय	६००००	९.१	संगित कला केन्द्र तथा प्रशिक्षण केन्द्र	
७.१.११	मनि एक्सचेन्जर रेमिटान्स	६००००	९.१.१	संगित कला केन्द्र तथा नृत्य प्रशिक्षण केन्द्र	१०००
७.१.१२	रेमिटान्ससेवा	२०००	९.२	शिक्षा सेवा	
७.१.१३	देवदहमा केन्द्रिय कार्यालय रहेको वचत तथा ऋण सहकारी संस्थाको हकमा		९.२.१	निजी क्याम्पस	३५००
	५० लाख सम्मको लगानी भएको	२०००	९.२.२	संस्थागत माध्यमिक विद्यालय	२५००
	५० देखि १ करोडसम्म लगानी भएको	३०००	९.२.३	संस्थागत आधारभूत विद्यालय	२०००
	१ करोड भन्दा माथि लगानी भएको	५०००	९.२.४	मन्तेश्वरी	१५००
	प्रति शाखा कार्यालय	१५००	९.२.५	पोलिटिक्निकल इन्स्टिट्युट प्रशिक्षण	३०००
७.१.१४	देवदह भन्दा बाहिर केन्द्रिय कार्यालय भई देवदहमा शाखा कार्यालय रहेको वचत तथा ऋण सहकारी संस्थाको हकमा	४०००	९.२.६	सि.एम.ए. अनमी प्रशिक्षण केन्द्र	३०००
८	स्वास्थ्य सेवा व्यवसाय		९.२.७	एजुकेशनल कन्सल्टेन्सी, विदेशी भाषा ट्रेनिङ सेन्टर	५०००
८.१	औषधी व्यवसाय		९.२.८	कोचिङ सेन्टर/मन्तेश्वरी ट्रेनिङ, ब्रिज कोष	१५००
८.१.१	उत्पादक	२५००	९.२.९	निजी छात्र/छात्रा होस्टल	१०००
८.१.२	वितरक/थोक	२०००	९.२.१०	कम्प्युटर भाषा प्रशिक्षण केन्द्र	१५००
८.१.३	औषधी खुद्रा पसल (डक्टर भएको)	२०००	९.२.११	ड्राईभिङ स्कुल	१५००
८.१.४	औषधी खुद्रा पसल (डक्टर नभएको)	१५००	९.२.१२	हेल्थ असिस्टेण्ट, स्टाफ नर्स वा सो सरह स्वास्थ्य शिक्षा	४०००
८.२	आयुर्वेदिक औषधी पसल		१०	मर्मत सम्भार व्यावसाय	
८.२.१	उत्पादक	२०००	१०.१	मर्मत संभार कारखाना	
८.२.२	वितरक/थोक	१५००	१०.१.१	बडि व्युलिङ्ग	५०००
८.२.३	औषधी खुद्रा पसल (कविराज भएको)	१०००	१०.१.२	बडि व्युलिङ्ग मर्मत	३०००
८.२.४	औषधी खुद्रा पसल (कविराज नभएको)	५००	१०.१.३	लेथ सेक्सन	२०००
८.२.५	जडिबुट्टि खरिद बिक्री व्यवसाय	१०००	१०.१.४	टायर डिलर शोरुम	२५००
८.३	स्वास्थ्य सेवा		१०.१.५	टायर रिसोलिङ्ग	२०००
८.३.१	मेडिकल कलेज होम	१००००	१०.१.६	टायर ट्युब पंचर समेत	१०००
८.३.२	गैर सरकारी अस्पताल तथा नर्सिङ	४०००	१०.१.७	ईन्जिन मर्मत वर्कशप	१५००
८.३.३	एम.आर.आइ., सि.टि.स्क्यान, एक्स-रे, अल्ट्रासाउण्ड	१५००	१०.१.८	डेन्टिङ्ग, पेन्टिङ्ग, वेल्डिङ्ग	१५००
८.३.४	प्याथोलोजी	१०००	१०.१.९	पम्प सेक्सन मर्मत	१५००
८.३.५	अक्युपञ्चर, फिजियो थेरापी	१०००	१०.१.१०	व्याट्रि, ईलेक्ट्रिक सेक्सन मर्मत	१०००
८.३.६	एक्स-रे, अल्ट्रासाउण्ड, पोलिक्लिनिक	१०००	१०.१.११	वासिङ्ग सर्भिसिङ्ग सेन्टर	१५००
८.३.७	चस्मा पसल	५००	१०.१.१२	रिक्सा, साईकल मर्मत तथा पार्टपुर्जा बिक्री	१०००
			१०.१.१३	टिभि डेग मोबाईल मर्मत	१०००
			१०.१.१४	रेडियो घडि क्याल्कुलेटर	५००

कोड	विवरण	दर/रकम	कोड	विवरण	दर/रकम
१०.१.१५	मोटरसाईकल, स्कुटर मर्मत	१०००	१२.३	अन्य सेवा	
१०.१.१६	कमानिपट्टा, रेडियटर, ग्रिस, हेड मर्मत समेत	१५००	१२.३.१	वैदेशिक सेवा परामर्शदाता	२०००
१०.१.१७	जेनेरेटर, फ्रिज, कम्प्युटर मर्मत	१०००	१२.३.२	वैदेशिक सेवा शाखा कार्यालय	१५००
११	निर्माण व्यावसाय		१२.३.३	श्रमिक सेवा परामर्शदाता	१५००
११.१	न.पा.मा प्रधान कार्यलय भएका क वर्गका निर्माण व्यवसायी	१००००	१२.३.४	सामान सहित सेवा परामर्श दाता	१५००
११.२	न.पा.मा प्रधान कार्यलय भएका ख वर्गका निर्माण व्यवसायी	८०००	१२.३.५	सेक्रेटरियल सेवा	१०००
११.३	न.पा.मा प्रधान कार्यलय भएका ग वर्गका निर्माण व्यवसायी	६०००	१२.४.	गैर सरकारी संस्था	
११.४	न.पा.मा प्रधान कार्यलय भएका घ वर्गका निर्माण व्यवसायी	४०००	१२.४.१	अन्तराष्ट्रिय संस्था	२००००
११.५	विदेशी निर्माण कम्पनी तथा परामर्श दाता	२००००	१२.४.२	राष्ट्रिय संस्था एक जिल्ला भन्दा बढी कार्यक्षेत्र	१५०००
११.६	भवन निर्माण व्यवसायी मिक्चर तथा सटरिङ्ग सामान भएकोलाई	२०००	१२.४.३	न.पा. कार्यक्षेत्र भएको	२०००
११.७	भवन निर्माण व्यवसाय मात्र	१५००	१२.५	माथि उल्लेखित नभएका व्यवसायको हकमा	
११.८	सटरिङ्ग मिक्सचर भएको	१५००	१२.५.१	ठूला व्यवसाय	२०००
११.९	मिक्चर सामान मात्र भएको	८००	१२.५.२	मझौला उद्योग	१०००
११.१०	सटरिङ्ग सामान मात्र भएको	८००	१२.५.३	साना व्यवसाय	५००
११.११	वाटर ड्रिलिङ्ग	८००	१२.६	माथि उल्लेखित नभएका व्यवसायको हकमा	
१२	अन्य सेवा तथा व्यावसाय		१२.६.१	ठूला उद्योग	३०००
१२.१.	सरसफाई तथा प्लम्बिङ		१२.६.२	मझौला उद्योग	२०००
१२.१.१	सेनेटरी सेवा	१५००	१२.६.३	साना उद्योग	१०००
१२.१.२	प्लम्बिङ्ग सेवा	१०००			
१२.२	सेवा उद्योग				
१२.२.१	अफसेट प्रेस	३०००			
१२.२.२	स्क्रिन प्रिन्ट प्रेस	१५००			
१२.२.३	लेजर/फ्लेक्स प्रिन्ट	१५००			
१२.२.४	सिनेमा हल	५०००			
१२.२.५	फिल्म डिष्ट्रिब्युटर्स	२५००			
१२.२.६	कलर ल्याब सेवा	१५००			
१२.२.७	भिडियो मिक्सिङ्ग	१५००			
१२.२.८	फोटो स्टुडियो	१०००			
१२.२.९	संस्थागत पेन्टर्स	१०००			
१२.२.१०	केवल तथा ईन्टरनेट प्रदायक	५०००			
१२.२.११	जिम हाउस	५०००			
१२.२.१२	स्केटिङ्ग पार्क	५०००			

नोटः

क) आन्तरिक राजस्व कार्यालयबाट स्थाई लेखा नं. लिएका तर वार्षिक रुपमा कर चुक्ता नलिई बसेका व्यवसायहरूलाई आन्तरिक राजस्व कार्यालयले बक्यौता करमा विशेष छुटको अवसर दिई वा नदिई कर चुक्ताको लागि आव्हान गरेमा यस प्रयोजनको लागि वडाबाट सिफारिस दिनुपरेमा आ.व. ०७४/०७५ देखिको व्यवसाय कर लिएर मात्र सिफारिस दिनुपर्नेछ ।

ख) व्यवसाय कर तिर्ने दायित्व भएका कुनै करदाताले आफ्नो व्यवसाय बन्द गर्नुपर्ने भएमा तोकिएको दरमा चालु आर्थिक वर्ष भन्दा अगाडिको सम्पूर्ण कर र सो करमा लाग्ने हर्जाना चुक्ता गर्नुपर्नेछ । तर चालु आर्थिक वर्षको आश्विन मसान्त भित्र बन्द गरेमा चालु आ.व.मा लाग्ने करको २५%, पौष मसान्त भित्र बन्द गरेमा ५०% र तत्पश्चात बन्द गरेमा सबै कर चुक्ता गर्नुपर्नेछ ।

ग. उद्योग तथा व्यवसाय सुचिकृत दर्ता/ ठाउँसारी/ नामसारी शुल्क :

श्रेणी	दर्ता/सुचिकृत	ठाउँसारी	नामसारी	कैफियत
घ	२०००१-	५००१-	१०००१ -	
ग	२५००१-	१०००१-	२०००१-	
ख	३५००१-	१५००१-	३०००१-	
क	४५००१-	२०००१-	४०००१-	

नोटः

क. मन्टेश्वरी दर्ताको लागि रु. २००००१-

ख. प्रा.लि. मा दर्ता भएका सम्पूर्ण व्यवसायको दर्ता तथा सूचिकृत शुल्क रु. ५०००१- लाग्नेछ ।

ग. कृषिजन्य उत्पादनमूलक व्यवसायको लागि दर्ता शुल्क रु. १०००१- मात्र र कृषिजन्य उत्पादनमूलक व्यवसायमा वार्षिक कर छुट दिइनेछ । दर्ता तथा सूचिकृत भई सकेका उद्योग व्यवसायको वार्षिक कर बुझाएपछि नविकरण शुल्क लिइने छैन ।

घ. माथि उल्लेखित एक वा बढी शिर्षकमा व्यवसाय दर्ता भई पुनः व्यवसाय थप गर्दा व्यवसाय थप शुल्क रु ५०० लाग्नेछ ।

ड) प्रचलित कानून बमोजिम संघ तथा प्रदेश मातहतका कार्यालयमा दर्ता भई नगरपालिका क्षेत्रभित्र संचालन भएका उद्योग तथा व्यवसायहरू अनिवार्य रुपमा नगरपालिकामा सुचिकृत हुनुपर्नेछ ।

घ. मुलुकि देवानी संहिता २०७४ बमोजिम ५० हजार भन्दा बढिको लेनदेन सम्बन्धि कागज वडाध्यक्षको रोहवरमा तमसुक गर्दा लाग्ने शुल्क रु. २००१-—

अनुसूची — ५

जडिबुटी, कवाडी र जीवजन्तु कर

दफा २(७) संग सम्बन्धित

नगरपालिकाले कार्यविधि बनाई तोकिएको दररेटमा जडिबुटी, कवाडी र जीवजन्तु कर लिन सक्नेछ ।

अनुसूची — ६

दफा २(८) संग सम्बन्धित

सवारी साधन कर

क० सवारीको किसिम र करको दर

क्र.सं.	सवारीको विवरण	बार्षिकरु०
१	ई रिक्सा	५००
२	टेम्पो	८००

अन्य सवारी साधनको हकमा प्रदेश कानून अनुसार हुनेछ ।

ख) ई रिक्सा तथा रिक्सा दर्ता ,नामसारी दस्तुर

सि.नं	विवरण	दर्ता	नविकरण	नामसारी
क.	विद्युतीय रिक्सा (ई रिक्सा)	३००	१००	२००
ख.	रिक्सा	२००	१००	२००
ग	टेम्पु	५००	१००	२००
घ.	प्रति व्लु बुक			१००

अनुसूची — ७ दफा २(९)संग सम्बन्धित विज्ञापन कर

क्र.सं.	विवरण	२०८१/०८२ (प्रति वर्गफिट)	
		पटके (रु.)	बार्षिक (रु.)
१	होडिङ्ग बोर्ड, नियोन साइन तथा अन्य ठुला विद्युतीय	—	६०
२	ग्लो साइन बोर्ड,डी.पी.एस.बोर्ड आदि	—	६५
३	भित्ते लेखन	—	२५
४	तुल, व्यानर	—	२५

नोट:

कुनै पनि प्रकारका विज्ञापन गर्दा नगर कार्यपालिकाबाट पूर्व स्वीकृति लिएर मात्र गर्नु पर्नेछ ।

- सडकको ८२ फिट भित्र कुनै पनि प्रकारका विज्ञापनका होडिङ्गबोर्ड राख्न पाइने छैन ।
- नेपाल सरकार र प्रदेश सरकारको नीति बमोजिम सार्वजनिक स्थलमा विज्ञापन गर्न बन्देज गरेका (मादक पदार्थ, सूर्तिजन्य) जस्ता बस्तुहरुको विज्ञापन गर्न पाइने छैन ।
- यातायात सवारीका साधनहरुको विक्री प्रयोजनकालागि हुने विज्ञापनमा २५ प्रतिशत थप गरी लिईने छ ।
- नेपाल सरकारका तर्फबाट हुने जनचेतना अभिवृद्धिमूलक सूचना प्रचार प्रसारका सामग्रीहरुमा विज्ञापन कर लिईने छैन ।
- स्वीकृति नै नलिई राखिएका विज्ञापन सामग्री हटाउने, स्वीकृति दिन उपयुक्त ठानिएमा लाग्ने करको शत— प्रतिशत बराबर जरिवाना लिई स्वीकृती दिन सकिने छ ।
- पटके समयावधि भन्नाले बढीमा १ महिनासम्मका लागि स्वीकृत प्राप्त समयावधिलाई मानिने छ ।
- विज्ञापन गर्नेले स्वीकृत समयावधी समाप्त हुँदा गरिएको विज्ञापन स्वयंले हटाउनु/मेटाउनु पर्ने । उक्त विज्ञापन स्वयंले नहटाएमा वा नमेटाएमा मेटाउदा/हटाउदा लाग्ने खर्चको दोब्बर दस्तुर सम्बन्धित पक्षबाटै असुल उपर गरिने छ ।

- विज्ञापनकर्ताले यस ठेक्का ठेकेदारसंग अनिवार्य रुपमा अनुमति लिएर मात्र नगरपालिका क्षेत्रभित्र विज्ञापन सामग्री राख्नुपर्नेछ । कसैले यसप्रकारको अनुमति नलिई राखेको पाईएमा ठेकेदारले यस्ता विज्ञापन सामग्री हटाउन सक्नेछ । यदि स्वीकृति दिन उपयुक्त ठानिएमा लाग्ने करको शत प्रतिशत हर्जाना लिएर स्वीकृति दिन सक्नेछ ।
- विभिन्न संघसंस्थाबाट हुने सेवामूलक प्रचारप्रसारका सामग्रीमा उल्लेखित दरमा ५०% छुट दिनुपर्नेछ ।
- व्यापार व्यवसाय वा कार्यालयको परिचयपाटीमा विज्ञापन कर लिन पाईनेछैन । परिचय पाटीको आकार अधिकतम ४० वर्गफुट सम्मको हुनेछ ।
- चालक तथा यात्रुहरुको ध्यान खिच्ने, आँखा तिरमिराउने र भद्दा तथा भट्टिकला खालका विज्ञापन सामग्री राख्न पाईनेछैन ।

अनुसूची-८

दफा २(१०) संग सम्बन्धित

मनोरञ्जन कर

मेला, महोत्सव, सर्कस, खेल तमासा, जादु, चटके तर्फः नगरपालिका क्षेत्र भित्र संचालनमा रहने पिकनिक स्थल, उद्यान, पार्क ईत्यादीहरुमा प्रदेश कानून बमोजिम मनोरञ्जन कर लिइनेछ ।

अनुसूची — ९

दफा २(११)संग सम्बन्धित

बहाल विटौरी शुल्क

क. नगरपालिकाको (१-१०)

सि.नं	पसलको विवरण	बुधवारे विशालनगर	शुक्रवारे प्रगती बजार	सोमवार बजार सितलनगर	मंगलवारे भलुही	मंगलवारे विर्ता	आईतवारे पेटवानिया/ चरङ्गे बजार
		दर रु.	दर रु.	दर रु.	दर रु.	दर रु.	दर रु.
१	कुखुरा खसी ,माछा, मासु पसल	१००	१३५	१३५	१०५	१००	७०
२	सिद्रा पसल	४०	५५	४५	३५	३५	३५
३	माछा, मासू सहितको नास्ता पसल	७०	१०५	१००	७०	७०	५५
४	चियानास्ता पसल	३५	५५	५५	४०	३५	२५
५	स्टील, प्लाष्टिकका भाँडा पसल	५५	७०	७०	५०	३५	३०
६	कपडा, रेडिमेड फेन्सी,किराना, बिसाता, श्रृंगार पसल	६०	७५	७५	५५	५५	३०
७	फलफुल पसल	४५	१००	७०	५५	४०	२५
८	छाता, लाइटर, स्टोभ, कूकर आदी मर्मत पसल	४०	५५	५५	४५	३५	२५
९	ठूलो परिमाणमाआउने तरकारी	४५	७५	७५	४५	४०	२५
१०	किसान स्वयंमले ल्याउने हरियो सागसब्जी	३५	४५	४५	४०	३५	२५
११	माटाका भाँडा विक्री पसल	३५	५५	४५	४०	३५	१५

सि.नं	पसलको विवरण	बुधवारे विशालनगर	शुक्रवारे प्रगती बजार	सोमवार बजार सितलनगर	मंगलवारे भलुही	मंगलवारे वित्ता	आईतवारे पेटवानिया/ चरङ्गे बजार
		दर रु.	दर रु.	दर रु.	दर रु.	दर रु.	दर रु.
१२	चाट, फुल्की, सोडा, सर्वत पसल	१००	१३५	१३५	१०५	१००	७०
१३	अण्डा पसल	४०	५५	४५	३५	३५	३५
१४	हास, कुखुरा, परेवा प्रति टोकरी	७०	१०५	१००	७०	७०	६०
१५	खसि, बोका प्रति गोटा	३५	६५	६५	४०	३५	२५
१६	घुम्टि सैलुन	५५	७०	७०	४५	३५	२५
१८	जुत्ता मर्मत पसल	३५	४५	४५	४०	३५	२५
१९	औषधी, जडीबुटी पसल	४५	९०	७०	४०	४५	२५
२०	चिठ्ठा, उपहार, खेल, चटक, तमासा	५५	९०	६०	३५	४५	२५
२१	उखु पेली रस विक्री गर्ने पसल	४०	७०	७०	४०	४५	२५
२२	खाद्यन्न तथा किराना	४५	७५	७०	४०	४५	३०
२३	जुत्ता चप्पल पसल	३५	७०	७०	४५	३५	२५
२४	चाउमिन पसल	५५	९०	९०	५५	५५	४०
२५	रागा तथा बंगुरको मासु पसल	१०५	२००	१६०	११०	१००	७०
२६	थान कपडा	४५	१००	९०	४०	६५	४०
२७	सुर्ती तथा पान पसल	५५	७०	७०	५५	५५	५५
२८	मसला, दाल, गेडागुडी पसल	७०	७५	७५	७०	७०	७०
२९	आलु प्याज पसल	७०	७५	७५	७०	७०	७०
३०	अन्य पसलहरू	५५	९०	७०	७०	६०	४०

ख) सदोनिया हाटबजार (देवदह ११) को सेवा शूलक :

क्र.स.	पसलको विवरण	दर	क्र.	पसलको विवरण	दर	क्र.स.	पसलको विवरण	दर
१	कपडा पसल (क) श्रेणी	८०	२३	मम, चाउमिन आदि	८०	४५	प्याज आलु	७०
२	कपडा (ख) श्रेणी	५०	२४	चुरा पसल	३०	४६	मकै	२५
३	किराना पसल	५०	२५	सेकु प्रति दर्जन	३०	४७	आलुको विउ	२५
४	चमल खुदी	३०	२६	डालो सुपो भकारी	३०	४८	पाउरोटि आदि	३०
५	माछा पसल	७५	२७	माटोको भाडा पसल	३०	४९	जडिवुटि पसल	२५
६	कछुवा	७५	२८	सुन चादी पसल	४५	५०	धार सान लगाउने पसल	२५
७	तमाखु सुर्ति भुक्रड तथा पान पसल	७५	२९	लुगा सिउने दर्जि	३०	५१	डडेर भाडा टाल्ने	२५
८	सिद्रा माछा	४०	३०	जुत्ता चप्पल पसल	४०	५२	खेल प्रदर्शनी	४०
९	हरियो तरकारी प्रति पेटी	२०	३१	विउ विजन पसल	४०	५३	सोडा सर्वत	४०

१०	हरियो तरकारी प्रति बोरा	३०	३२	किताब पसल	४५	५४	भेली	३०
११	तेल विक्री पसल	४०	३३	भुटुवा मासु पसल	२५	५५	हरियो खुर्सानी	३०
१२	मिठाइ पसल	४५	३४	सुन्तला प्रति डोका	२५	५६	जुत्ता सिलाउने	२५
१३	तरकारी पसल	४०	३५	चामल दाल मुसुरो	४५	५७	कुचो प्रति भारी	२५
१४	खसीको मासु पसल	१५०	३६	आप २५ के.जि.सम्म	३०	५८	कटहर	३०
१५	सुंगुर बंगुरको मासु पसल	१५०	३७	आप २५ के.जि. माथि	५५	५९	विरुवा विक्री	४०
१६	रांगाको मासु पसल	१५०	३८	वर्षाति विक्री	४०	६०	तामाको तरकारी	४०
१७	कुखुराको मासु पसल	७०	३९	छाता लाईट मर्मत	३०	६१	पितलका गहना पसल	३०
१८	विसाताको मासु पसल	३०	४०	चटर मटर चिया	३०	६२	घडि रेडियो र अन्य सामान विक्री	४०
१९	धातुको भाडा वर्तन पसल	४५	४१	मोमफल बदाम	३०	६३	घडि मर्मत	३०
२०	नाउ हजाम	२५	४२	हौंस कुखुरा प्रति गोटा	२०	६४	उल्लेख नभएका अन्य वस्तु	५५
२१	हर्दी टोकरी प्रति के.जि.	२५	४३	तहजिया कागज	२५			
२२	खाद्य पदार्थ खुम्चा पसल	४०	४४	भुजा चना	२५			

- हाटबजार पसल कर सब्जी पसलको हकमा ७ फिट र अन्य पसलहरूको हकमा ९ फिट मोहडाका लागि उपरोक्त उल्लेखित दर कायम गरिएको छ। सो भन्दा माथि प्रति फिट रु १० थप रकम लिईनेछ।
- सेड/टहरा भित्र बस्ने पसलको हकमा तपशिल हुने छ।
 - अनुसूची ८ बमोजिमको तोकिएको दररेटमा रु.१ देखि ५० सम्म थप रु १० लिइनेछ।
 - अनुसूची ८ बमोजिमको तोकिएको दररेटमा रु. ५० देखि माथि थप रु २० लिइनेछ।

अनुसूची — १०

दफा २(१२)संग सम्बन्धित

पार्किङ्ग शुल्क

नगरपालिकाले कार्यविधि बनाई तोकिएको दररेटमा पार्किङ्ग कर लिन सक्नेछ।

अनुसूची — ११

दफा २(१३)संग सम्बन्धित

ट्रेकिङ्ग, कोयोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र ज्याप्टीङ्ग शुल्क

नगरपालिकाले कार्यविधि बनाई तोकिएको दररेटमा ट्रेकिङ्ग, कोयोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र ज्याप्टीङ्ग कर लिन सक्नेछ।

अनुसूची — १२

दफा २(१४)संग सम्बन्धित

सेवा शुल्क, प्राकृतिक श्रोत व्यवस्थापन शुल्क तथा दस्तुर

१. मूल्याङ्कन सेवा दस्तुर:

- क. आयश्रोत मूल्याङ्कन सिफारिस दस्तुर प्रति लाख रु १२०१- (०.१२ प्रतिशत) का दरले लिईनेछ :
- ख. सम्पत्ति मूल्याङ्कन सिफारिस शुल्क:
- अ) मूल्याङ्कन प्रमाणित (सिफारिस सेवा शुल्क प्रति हजार रु. १ का दरले लिईनेछ । तर वैदेशिक अध्ययन प्रयोजनका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिईनेछ ।
- आ) घर जग्गाको मूल्यांकन सम्पत्ति करको दर बमोजिम हुनेछ ।

२. सार्वजनिक शौचालय उपयोग सेवा शुल्क (प्रति पटक)

सि.नं.	विवरण	२०८१/०८२ (रु.)
१	पिसाब गर्दा	५
२	दिशा, प्रति व्यक्ति	१०
३	नुहाउंदा प्रति व्यक्ति	२५

३. नक्सा पास दस्तुर

- क) घर नक्सा पास निवेदन फाराम रु ५००।-
- ख) नक्सा पास दस्तुर प्रति वर्ग फिट

अ) नया घरको हकमा:

१. पूर्व पश्चिम लोकमार्गको हकमा — रु ६।-
२. पूर्व पश्चिम लोकमार्गको दायौबायौ ५०० मिटर सम्मको हकमा- रु ५।-
३. देवदह रिङरोडको हकमा — रु ४.५।-
४. धकधई खैरेनी सडकको हकमा- रु ४.५।-
५. बुद्ध सर्किट मार्गको हकमा- रु ४.५।-
६. भलुहीदेखि भूपु सैनिक मार्ग- रु ४.५।-
७. ठेकावर पेटवनिया, सिक्टहन, सुक्रौली मार्ग- रु ४.५।-
८. भवानीपूर विजयपूर सडकको हकमा- रु ४.५।-
९. ठेकावरदेखि राजावारी, विर्ता हुदै प्रगतिनगर जाने बाटोको हकमा- रु ४.५।-
१०. सिक्टहनदेखि शंकरपूर रेहरा, रामपूर चोकसम्मको बाटोको हकमा- रु ४.५।-
११. अन्य सम्पूर्ण सडकको हकमा- रु ४।-

आ० पुराना घरको हकमा

वडा नं.	धकधई खैरेनी सडक	सितलनगर मणिग्राम सडक	ठेकावर रामनगर सडक	भवानीपुर विचैयापुर सडक	अन्य सबै बाटो
१	रु.३.५।-	-	-	-	रु.३।-
२	रु.३.५।-	-	रु.३.५।-	-	रु.३।-
३	रु.३.५।-	रु.३.५।-	-	-	रु.३।-
४	रु.३.५।-	रु.३.५।-	-	रु.३।-	रु.३।-

	लोक मार्ग	हाईवे दाया बाया ५०० मिटरसम्म	हाईवे दाया बाया ५०० मिटर माथि अन्य बाटो	अन्य सबै बाटो	-
५	रु.५/-	रु.४/-	रु.३.५/-	रु.३/-	-
६	रु.५/-	रु.४/-	रु.३.५/-	रु.३/-	-
७	रु.५/-	रु.४/-	रु.३.५/-	रु.३/-	-
८	रु.५/-	रु.४/-	रु.३.५/-	रु.३/-	-
९	रु.५/-	रु.४/-	रु.३.५/-	रु.३/-	-
१०	रु.५/-	रु.४/-	रु.३.५/-	रु.३/-	-
११	-	-	-	-	रु.३/-
१२	-	-	-	-	रु.३/-

नोटः

- माथि उल्लेख गरिएका दुई वा सो भन्दा बढि सडकहरुको मापदण्ड भित्र नक्सापास प्रकृया पर्न गएको हकमा अधिकतम दररेट भएको सडकको मापदण्ड अनुरूप राजस्व दररेट कायम गरिनेछ ।
- व्यवसायिक भवनको हकमा माथि उल्लेख गरिएका दररेटमा एक रुपैया थप गरी राजस्व दररेट कायम गरिनेछ ।
- घर नक्शा पास दस्तुर न्युनतम रु. ३०००/- लिइनेछ । ऐलानी जग्गा/ राष्ट्रिय आवास कम्पनी(पुनर्वास)को नाममा पुर्जा कायम भई वितरण प्रकृत्यामा रहेको जग्गाको हकमा मा बनेका संरचना सूचिकरण प्रयोजनको हकमा न्युनतम रु. ५००/- लिइने र सबै कच्ची घरको दस्तुर रु ५००/- लिइनेछ ।
- नक्सा पासको लागि आंशिक शुल्क बुझाएका तर नक्सा पासको प्रमाण लिइ नसकेका घरहरुको हकमा पहिले बुझाएको रकम कटाई बाँकी रकम लिई नियमानुसार नक्सा पास गर्ने ।
- नक्सा पासका लागि प्रक्रियामा नआएका घरको हकमा आगामी वर्षदिखि र नक्सा पास भएका घरहरुको हकमा नक्सा पास भएको मितिलाई आधार मानी हास कट्टी गर्ने ।
- नक्सा पासको म्याद भित्र (२ वर्ष) म्याद थप गर्न आएमा तत्कालिन आ.ब.को राजस्व दर अनुसारको जम्मा राजस्व रकमको ५ प्रतिशत थप शुल्क र २ वर्ष पछि ४ वर्ष नकट्दै आएमा ५० प्रतिशत दस्तुर लिइ म्याद थप गर्ने ।
- सम्पन्न/अभिलेख प्रमाण पत्र दिइसकेको घरको कि.नं. शंशोधन गर्नुपर्ने हकमा हालको राजस्व दररेटमा १० प्रतिशत राजस्व रकम लिई नक्सा संशोधन गर्ने ।
- इजाजत नलिई निर्माण कार्य सम्पन्न गरिसकेपछि मात्र नक्सा पासको प्रक्रियाको लागि पेश हुन आएको नक्साको हकमा (ख) बमोजिमको नक्सा पास दस्तुरको ३०० प्रतिशत थप दस्तुर लाग्ने र अभिलेखीकरण गर्ने ।
- नक्सा पास प्रक्रियाको लागि पेश भएको तर स्विकृति विना एक चरण अगाडिको कार्य मापदण्ड बमोजिम सम्पन्न गरेमा प्रति वर्ग फिट थप रु २ लिने ।
- नक्सा सम्पन्नको प्रतिलिपी लिन आएमा रु ५००/- लिने ।
- नक्सा नाम सारी पारिवारिक नामसारी गर्दा रु १०००/- र अन्य को हकमा प्रति वर्ग फिट रु २ का दरले लिने ।
- राष्ट्रिय भूमि आयोग र राष्ट्रिय आवास कम्पनीबाट जग्गाधनि पूर्जा वितरणको प्रकृत्यामा रहेका अव्यवस्थित जग्गाभित्र निर्माण भइसकेका घरको हकमा घर सूचिकृत प्रकृत्या र यस प्रकृतिको जग्गाभित्र नयाँ घर निर्माण गर्दा सुरक्षित र भूकम्प

प्रतिरोधी घर निर्माणको सुनिश्चितताका लागि घरनक्सा शाखामा घर सूचिकृत प्रकृया “अव्यवस्थित जग्गामा निर्माण भएका संरचना सूचीकरण सम्बन्धी कार्यविधि, २०८०” अनुसार यसै अनुसूचीको दफा ३(ख) बमोजिम दररेट कायम गर्ने।

५. चारकिल्ला सिफारिस दस्तुर:

क. चारकिल्ला सिफारिसमा न्यूनतम रु. ५००।- मा नघट्ने गरी मालपोत कार्यालयले तोकेको मूल्यांकनको ०.२५ प्रतिशतले लिईनेछ । दर्ता फाँडी प्रयोजनको समेत सोहि शुल्क लिनेछ।

ख। बैकिङ्ग प्रयोजनको लागि भने मालपोत कार्यालयले तोकेको मूल्यांकनको आधारमा निम्नानुसार लिईनेछ।

क्र.स.	विवरण	तोकिएको दर (रु.)
१	१ लाख देखि २५ लाख सम्म	५००/-
२	२५ लाख देखि ५० लाख सम्म	१०००/-
३	५० लाख देखि १ करोड सम्म	१५००/-
४	१ करोड देखि ५ करोड सम्म	२०००/-
५	५ करोड देखि माथि	५०००/-

ग। अंशवण्डा एवं उद्योग दर्ता सिफारिस प्रयोजनका लागि रु ५००।—

घ। बकसपत्र प्रयोजनका लागि रु १०००।- (महिलालाई बकसपत्र दिने प्रयोजनमा ५० प्रतिशत छुट दिईनेछ ।

नोट १. चौकील्ला सिफारिसमा नक्शा (ब्लू प्रिन्ट/फाइल नक्सा) अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

२. बैकबाट पत्र प्राप्त भएको खण्डमा कृषि प्रयोजनकोलागि मुल्यको ५० प्रतिशत छुट दिईनेछ ।

७. अन्य दस्तुर

द) निशुल्क सिफारिस:

- नागरिकता सिफारीस
- न्यायिक समितिमा पर्न आउने, फिराद, प्रतिउत्तर लगायतका निवेदन दर्ता शुल्क
- यस नगरपालिका भित्रका गरिने आन्तरिक सिफारिस
- सामुदायिक विद्यालय प्रमाणित
- कमजोर आर्थिक अवस्था
- विपद्
- अपाङ्गता, स्वास्थ्य उपचार सिफारिस/प्रमाणित ।

९. सिफारिस दस्तुर:

क्र.सं.	विवरण	दस्तुर (रु.)	क्र.सं.	विवरण	दस्तुर (रु.)
१	निवेदन दस्तुर	१०	१७	थ्रिफेज लाईन जडान २० हर्सपावर	१०००
२	नागरिकताको प्रतिलिपी सिफारिस	२००	१८	थ्रिफेज लाईन जडान २० हर्स पावर भन्दा माथि	२०००
३	स्वदेशका लागि गरिने सामान्य सिफारिस	२००	१९	थ्रिफेज लाईन जडान १० हर्स पावरसम्म	५००
४	बैबाहिक सम्बन्धबाट अंगीकृत नागरिकता सिफारिस	५००	२०	ट्रान्सफर्मर जडान वा ठाउँसारी सिफारिस	२०००

५	जग्गावालाको मृत्युबाट हक कायम प्रयोजनका लागि मालपोत वा अन्य कार्यालयलाई गरिने नामसारी	१०००	२१	साविक फिल्डबुक प्राप्त जग्गाको हकभोग दर्ता सिफारिस ५ कक्षासम्म	२५००
				५ कक्षा भन्दा माथि प्रतिकक्षा थप	५००
६	वैदेशिक सिफारिस वा पेन्सन सिफारिस	१०००	२२	घरयासी प्रयोजनार्थ विद्युत सिफारिस	२००
७	वैदेशिक सिफारिस अंग्रेजिमा	१०००	२३	रोक्का फुकुवा सिफारिस	१००
८	ठेक्का अनुभव प्रमाणित	१०००	२४	संघ संस्था दर्ता अनुमती	१०००
९	पानी जडान सिफारिस	१००	२५	संघ, संस्था नविकरण सिफारिस	५००
१०	घर, गोठ सिफारिस—सम्पत्ति करको मुल्याङ्कनको	३००	२६	उद्योग सिफारिस	१०००
११	बसोवास, जन्म, नाम छुट, उमेर प्रमाणित	३००	२७	सामुदायिक आधारभुत विद्यालय अनुमति सिफारिस दस्तुर	२०००
१२	नाता तथा व्यक्ति प्रमाणित	३००	२८	सामुदायिक माध्यमिक विद्यालय अनुमति दिदा	५०००
१३	राहदानी सिफारिस	५००	२९	संस्थागत माध्यमिक विद्यालय अनुमति दिदा	१२०००
१४	विभिन्न कागजात प्रमाणिकरण गर्दा काउन्सील प्रमाणित	५००	३०	संस्थागतको १ देखि ५ कक्षा सम्म कक्षा थप अनुमती दस्तुर प्रती	७०००
१५	तोकिएको बाहेक अन्य जग्गा सम्बन्धी सिफारिस	५००	३१	संस्थागतको ६ देखि ८ सम्म कक्षा थप अनुमती दस्तुर प्रती कक्षा	१००००
			३२	३.संस्थागतको ९ देखि १० कक्षा सम्म कक्षा थप अनुमती दस्तुर प्रती कक्षा	१२०००
१६	संस्थागत विद्यालय स्थानान्तरण		३३	४.संस्थागतको ११ देखि १२ कक्षा सम्म कक्षा थप अनुमती दस्तुर प्रती कक्षा	१७०००
१६.१	नगरपालिका भित्र (आन्तरिक)		३४	५.संस्थागतको ११, १२ कक्षामा विषय थप दस्तुर	१००००
क	पूर्व -प्राथमिक तह	१००००	३५	ग्रेड सिट प्रतिलिपी	१००
ख	आधारभूत तह	३५०००	३६	ग्रेड सिटमा नाम थर जन्म मिति संसोधन	१००
ग	मा.वि. तह	५००००	३७	पुनर्योग प्रति विषय	१००
१६.२	अन्य स्थानीय तहबाट		३८	मेडिकल कलेज दर्ता नविकरण सिफारिस	३००००
क	पूर्व -प्राथमिक तह	२००००	३९	प्राविधिक शिक्षालय दर्ता नविकरण सिफारिस	५०००
ख	आधारभूत तह	५००००	४०	शेषपछिको वकसपत्र सिफारिस	१५००
ग	मा.वि. तह	७५०००	४१	विविध (आवेदन शुल्क संस्थागत)	५००

नोट—

क. सबै किसिमको सिफारिसमा पर्यटन विकास शुल्क रु. ५०/- थप लिई पर्यटन विकास कोषमा आम्दानी बाधने छ र उक्त कोषको रकम कार्यविधि बनाई संचालन तथा व्यवस्थापन गरिनेछ ।

ख. भूमि सम्बन्धी समस्या समाधान आयोग/राष्ट्रिय भूमि आयोगबाट दिईएको निवेदन दर्ता निस्साको प्रतिलिपिको हकमा रु. १००/- र अन्य अभिलेखको प्रतिलिपि लिनुपर्दा प्रति अभिलेख रु. २०/- लिइनेछ ।

ग. कक्षा ८ को परिक्षाको शुल्क सामुदायिक र संस्थागत सबै विद्यालयको हकमा निःशुल्क हुनेछ ।

ड. जग्गा पूनः नापी सिफारीस सम्बन्धमा ।

यस नगरपालिका भित्रका हाल जग्गाको भोगचलन र नापनक्सा नमिलेका कारण घरको नक्सा पास लगायत विविध विषयमा पर्न गएको समस्या समाधान गरी भोगचलन नापनक्सा र श्रेस्ता मिलानको कार्यलाई व्यवस्थित गराउन पूनःनापी प्रयोजनार्थ बडा कार्यालयबाट सेवाग्राहीलाई उपलब्ध गराउने सिफारिसमा तपशिल बमोजिम जग्गाको वर्गिकरण गरी देहाय अनुसारको सिफारिस शुल्क/दस्तुर लाग्नेछ ।

क. मुख्य लोकमार्गको दाँयाबाँया	प्रति धुर रु २००।-
ख. मुख्य लोकमार्गसँग जोडिएको भित्री मुख्य पक्कि सडक	प्रति धुर रु १५०।-
ग. लोकमार्गसँग जोडिएको पक्कि सडक	प्रति धुर रु १००।-
घ. लोकमार्गसँग जोडिएका सडकसँग जोडिएका भित्री सडक	प्रति धुर रु ५०।-
ड. निकास नभएका खेत	प्रति धुर रु २५।-

९. जग्गा प्लटिङ

क्र.स.	जग्गाको विवरण	रकम (रु.)	कैफियत
१	हाईवे मोहोडा हुनेगरि प्रतिकष्टा	१००००	जग्गा प्लटिङ गर्न मापदण्ड बमोजिम नगरपालिकाको सिफारिस लिनुपर्नेछ । (पानी, बिजुली, ढल निकास र कम्तिमा एउटा भलिबल कोर्टको व्यवस्था हुनुपर्नेछ ।
२	हाईवे देखी ५०० मि. सम्म पक्कि बाटो मोहोडा प्रतिकष्टा	७५००	
३	५०० मि. भन्दा भित्रि पक्कि बाटो मोहोडा प्रतिकष्टा	५०००	
४	५०० मि. भन्दा भित्रि पक्कि बाटो मोहोडा प्रतिकष्टा	३५००	

नोटः भु-उपयोग नीति अनुसार जग्गाको बर्गिकरण गरि कृषियोग्य भूमिमा प्लटिङ गर्न रोक लगाइनेछ । आवास योग्य भूमिमा मात्र प्लटिङ गर्न दिइनेछ ।

१०. प्राकृतिक श्रोत बिक्री तथा व्यवस्थापन शुल्क

प्राकृतिक श्रोत बिक्री तथा व्यवस्थापन शुल्क		भ्याट बाहेक रु.	उल्लेखित दरभन्दा लुम्बिनी प्रदेश सरकारबाट स्वीकृत दररेट बढि भएमा स्वतः सोही दर कायम हुनेछ ।
क)	प्राकृतिक स्रोत बित्री— (नदिको ढुङ्गा, गिट्टी, बालुवा) प्रति घनफुट	२०.००	
ख)	भस्कट (नदिबाट निकालेको) प्रति घनफुट	८.००	

ग)	दहत्तर बहत्तर प्रति के.जि.	१.००
घ)	निजी जग्गाको माटो उत्खनन् प्रति घनफूट	३.००
ड)	नदीजन्य पर्दाथ बोलपत्र फारम दस्तुर	५०००

११. संस्था दर्ताको अवधि, नवीकरण र दस्तुर:

- (१) नियम ४ बमोजिम दिएको दर्ताको प्रमाणपत्र एक आर्थिक वर्षसम्म बहाल रहने छ ।
- (२) उपनियम (१) बमोजिम संस्थाको दर्ता बहाल रहने अवधि समाप्त भएको मितिले तीन महिना भित्र सम्बन्धित व्यक्तिले दर्ता अधिकारीत वा निजले तोकेको अधिकारीबाट पाँचसय रुपैयाँ तिरी दर्ताको प्रमाणपत्र नवीकरण गराउनु पर्ने छ ।
- (३) उपनियम (२) बमोजिम म्याद नाघेपछि कुनै संस्थाले त्यस्तो म्याद नाघी नवीकरण हुन नसकेको मनासिव कारण देखाई दर्ताको प्रमाणपत्र नवीकरणको लागि आवेदन दिन आएमा दर्ता अधिकारी वा निजले तोकेको अधिकारीबाट उपनियम (२) बमोजिम लाने दस्तुरमा देहाय बमोजिमको थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ:-
 - (क) उपनियम (२) बमोजिमको म्याद नाघेपछि थप तीन महिना सम्मको लागि - रु १००/-
 - (ख) खण्ड (क) को म्याद नाघेपछि आषाढ मसान्त सम्मको लागि - रु. २५०/-
 - (ग) खण्ड (ख) को म्याद नाघेपछि अर्को एक आर्थिक वर्षको लागि रु - ५००/- को दरले दोश्रो आर्थिक वर्षको लागि रु १०००/-

१२. जलस्रोत सम्बन्धी व्यवस्थापन शुल्क:

क) उपभोक्ता संस्था दर्ताको लागि दरखास्तका लागि रकम रु १०० ।-

ख) अनुमतिपत्र दस्तुर:

- खानेपानी र घरेलु उपयोग रु. २००।-
- सिंचाई रु. ४००।
- पशुपालन तथा मत्स्यपालन जस्ता कृषिजन्य उपयोग रु. २००।-
- घरेलु उद्योग, औद्योगिक व्यवसाय तथा खानीजन्य उपयोग रु. ४००।-
- जल यातायात रु. १,०००।-
- आमोद प्रमोदजन्य उपयोग रु. १,०००।-
- अन्य उपयोग रु. १,०००।-

ग) जलस्रोतको उपयोग बापत बुझाउनु पर्ने वार्षिक शुल्क:

- सिंचाईको हकमा
 - दुई हजार बिघासम्मको जमिन सिंचाई गर्न प्रति हेक्टर रु. एकका दरले अधिक रु. २,०००/-
 - दुई हजारदेखि पाँच हजार बिघासम्मको जमिन सिंचाई गर्न रु. ४,०००/-
 - पाँच हजारदेखि दश हजार बिघासम्मको जमिन सिंचाई गर्न रु. १०,०००/-
 - दश हजारदेखि पन्ध्र हजार बिघासम्मको जमिन सिंचाई गर्न रु. २०,०००/-
 - पन्ध्र हजारदेखि बीस हजार बिघासम्मको जमिन सिंचाई गर्न रु. ३०,०००/-
 - बीस हजार बिघादेखि माथिको जमिन सिंचाई गर्न रु. ४०,०००/-
- खानेपानीको हकमा

- दुई हजारसम्मको जनसंख्यालाई खानेपानीको व्यवस्था गर्न रु. २,०००/-
 - दुई हजार देखि पाँच हजारसम्मको जनसंख्यालाई खानेपानीको व्यवस्था गर्न रु. ४,०००/-
 - पाँच हजार देखि दश हजारसम्मको जनसंख्यालाई खानेपानीको व्यवस्था गर्न रु. १०,०००/-
 - दश हजार देखि पन्ध्र हजारसम्मको जनसंख्यालाई खानेपानीको व्यवस्था गर्न रु. २०,०००/-
 - पन्ध्र हजार देखि बीस हजारसम्मको जनसंख्यालाई खानेपानीको व्यवस्था गर्न रु. ३०,०००/-
 - बीस हजार देखि माथिको जनसंख्यालाई खानेपानीको व्यवस्था गर्न रु. ४०,०००/-
- कृषिजन्य उपभोगको लागि रु. १०,०००/-
 - घरेलु उद्योगको लागि रु. १०,०००/-
 - औद्योगिक व्यवसाय तथा खानीजन्य उपयोगको लागि रु. ३०,०००/-
 - आमोद प्रमोदजन्य प्रयोगको लागि रु. ६,०००/-
 - अन्य प्रयोगको लागि रु. १०,०००/-

अनुसूची — १३
दफा २(१४) संग सम्बन्धित
फोहोरमैला व्यवस्थापन शुल्क

फोहोरमैला व्यवस्थापन शुल्कको (मासिक) दररेट :

क्र.स.	फोहोर उत्पादन क्षेत्रको विवरण	आ.ब. २०८१/०८२ (रु)	क्र.स.	फोहोर उत्पादन क्षेत्रको विवरण	आ.ब. २०८१/०८२ (रु)
१	घरधुरी (प्रति भान्सारपरिवार)	५०	९	अस्पताल तथा मेडिकल कलेज	१०००
२	खुद्रा पसल	५०	१०	पोलीक्लीनिक र नर्सिङ होम	३००
३	थोक पसल	७५	११	भटनरी पसल	५०
४	ठूला होटल	२००	१२	सेवामूलक व्यवसाय पसल र सहकारी	१००
५	साना होटल	१००	१३	विद्यालय, क्याम्पस र उच्च मा.वि.	२००
६	खाजा घर (रेष्टुरेन्ट)	१५०	१४	वैक तथा वित्तिय संस्था	२००

७	तरकारी तथा फलफुल पसल	१००	१५	गैर सरकारी संघ संस्था	१००
८	मासु पसल	२००	१६	सपिङ्ग कम्प्लेक्स/ रिसोर्टस/ पार्टी प्यालेस	५००

नोट: नगरक्षेत्र भित्र फोहरमैला व्यवस्थापनको सेवा प्रवाह नभएका क्षेत्रमा पर्ने घरधुरीललाई माथि उल्लेखित शुल्क लिइने छैन । एकमुष्ट रुपमा बार्षिक फोहरमैला व्यवस्थापन शुल्क असोज मसान्त सम्म बुझाउनेको हकमा १० महिना बापतको जम्मा हुन आउने रकम बुझाई बाकी २ महिनाको शुल्क छुट दिइनेछ । यस शुल्क संकलन गर्ने कार्यविधि/ प्रकृया नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

अनुसूची - १४
दफा २(१५) संग सम्बन्धित
पर्यटन शुल्क

नगरपालिकाले कार्यविधि बनाई तोकिएको दररेटमा पर्यटन शुल्क लिन सक्नेछ ।

अनुसूची - १५
दफा ६ संग सम्बन्धित
दण्ड जरिवाना

१) कार्यालयको अनुमति विना वा चोरी पैठारी गरि नदी, नदी किनार, नदी उकास, खोला खहरे लगायतको सार्वजनिक जग्गाबाट ढुङगा, गिटी, बालुवा, भस्कट, मिस्कट, माटो लगायतका नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेको पाइएमा तपसिल बमोजिम दण्ड जरिवाना लिइनेछ ।

क) टेक्टर रु. ३०,०००।-

ख) टिप्पर ६ चक्के रु ६०,०००।-

ग) टिप्पर १० चक्के रु ८०,०००।-

घ) स्काभेटर, जे.सि.भि लगायतका हेभी मेसिन रु १,००,०००।-

नोट:- हरेक पटकेमा अघिल्लो पटक लागेको जरिवाना रकमको ५० प्रतिशत थप जरिवाना लाग्नेछ ।

२) नदिजन्य पदार्थहरू (ढुङगा गिटी, बालुवा, भस्कट, मिस्कट, माटो लगायतका नदिजन्य पदार्थ) उत्खनन गरेको स्थान एकिन नभएमा उपदफा १ बमोजिम को जरिवाना शुल्क लाग्नेछ ।

३) कुनै निजि व्यक्तिको जग्गाबाट ढुङगा गिटी, बालुवा, भस्कट, मिस्कट, माटो लगायतका पदार्थ उत्खनन तथा ओसारपसार गरेको पाइएमा तपसिल बमोजिम दण्ड जरिवाना लिइनेछ ।

क) टेक्टर रु १००००।-

ख) टिप्पर ६ चक्के रु २०,००० ।-

ग) टिप्पर १० चक्के रु ३०,००० ।-

घ) स्काभेटर, जे.सि.भि. लगायतका हेभी मेसिन रु ४०,००० ।-

नोट:- हरेक पटकेमा अघिल्लो पटक लागेको जरिवाना रकमको ५० प्रतिशत थप जरिवाना लाग्नेछ ।

४) कुनै व्यक्तिको निजी जग्गाबाट किसानले माटो सम्प्राप्त गर्ने कार्यको लागि नगरपालिकाको पूर्व सहमति लिएर काम गरेको हकमा जरिवाना लाग्ने छैन ।

नोट: माथि उल्लेख गरिएका दण्ड जरिवाना शुल्क प्राप्त गर्नमा सहयोग गरेबापत प्राप्त रकमको ३० प्रतिशत रकम सम्बन्धित प्रहरी/ नगर प्रहरी/ सशस्त्र प्रहरी/ नेपाली सेना लाई प्रोत्साहन बापत उपलब्ध गराइनेछ ।

अनुसूची - १६
दफा ७ संग सम्बन्धित
विविध

१. कोशेली भवन: नगरपालिकाको स्वामित्वमा रहेको नगरपालिकाको ७ नं. वडा कार्यालयको क्षेत्रभित्रको ऐलानी जग्गामा निर्मित बहुउद्देश्यीय कोशेली भवनको व्यवस्थापन तथा बहाल प्रयोजनका लागि देहाय बमोजिमको न्यूनतम बहाल मुल्य कायम गरिनेछ । सोको व्यवस्थापन नगरपालिकाको कार्यविधि अनुसार हुनेछ ।

क्र.स.	तल्ला	प्रति वर्गफुट रु.
१	भूई	२०
२	पहिलो	१५
३	दोस्रो	१०

२) नगरपालिकामा बार्षिक खरिद (मालसामान, निर्माण कार्य, परामर्श सेवा) योजना अन्तर्गतका कार्यका लागि सूचिकृत हुने संघ संस्था/फर्म/कम्पनी/सप्लायर्स/आपुर्तिकर्ताका लागि सूचिकृत बापत शुल्क रु १०००।- लिइनेछ । गैर नाफामुलक संस्थाहरुको हकमा भने निशुल्क सूचिकृत गरिनेछ ।

३) नगरपालिका वा सो अन्तर्गतका कार्यालयबाट संचालन भएका आयोजनाहरुमा प्रयोग भएका तथा हुन सक्ने निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर परीक्षण (Lab Test) गर्न देहाय अनुसारको दरले शुल्क लिइनेछ ।

S.N.	Name of Tests	Total (Rs.)
A	SOIL & AGREGATE	
1	Aggregate Crushing value test	450
2	C.B.R. (soaked)	3500
3	C.B.R. (unsoaked)	3500
4	Deflection Test by Benkelman's Test	750
5	Flakiness index	850
6	Field density Test	650
7	Liquid & Plastic Limit	1200
8	Los Angeles Abrasion test	1500
9	Measurement of Pavement Thickness	550
01	Organic Impurities of fine Aggregate	500
11	Proctor Compaction (Modified)	2450
12	Rapid Determination of CBR by 7 DCP	450
13	Specified Gravity of coarse Aggregate	1500
14	Specific Gravity of fine Aggregate	1500

15	Sieve Analysis	1200
16	Sodium Sulphate Soundness (5 cycle)	2550
17	Sand equivalent	1000
18	Sampling from Surface, Base, Subbase & Subgrade	550
B	CEMENT & CONCRETE	
1	Compressive strength of concrete cube	200
2	Making mortar cubes (50mm50mm50mm)	400
3	Making mortar cubes (70.7mm70.7mm70.7mm)	400
4	Normal consistency of cement	1000
5	Slump Test of Concrete Mix	200
6	Setting Time of Cement	2000
7	Concrete Core Cutting	1800
C	BITUMEN	
1	Determination of Bitumen Content	6000
2	Ductility Test	700
3	Engler Viscosity of Emulsion	1050
4	Flash & Fire Point	320
5	Viscosity	1500
6	Loss on Heating of asphalt	500
7	Penetration Test	1000
8	Penetration of Residue	440
9	Resistance of Plastic Flow of Bitumen (Marshall Design)	1350
01	Specific Gravity	620
11	Solubility Test	690
12	Softening Test	540
13	Stripping Test	670
14	Water Content	490
15	Residue on Sieving of Emulsion	760
16	Binder Content of Emulsion	580

नोटः

नगरपालिका वा सो अन्तर्गतका कार्यालयबाट संचालन भएका आयोजनाहरूको गुणस्तर परीक्षण (Lab Test) अनिवार्य रूपमा गर्नु पर्नेछ । नगरपालिकाद्वारा ल्याब संचालनमा आइसकेपछि नगरपालिकाको ल्याबमा हुन सक्ने परीक्षणहरू पालिकाकै ल्याबमा मात्र गर्नु पर्ने निर्णय गरियो ।

४) करदाताको सुविधालाई ध्यानमा राखि कर अशुलीको लागी प्रत्येक आ.व.मा कम्तिमा एक पटक घुम्ती सेवा सञ्चालन गरिनेछ ।

५) कृषि सहकारीको हकमा व्यवसाय कर लिइने छैन । तर बचत तथा ऋण कारोबार समेत गर्ने गरि सञ्चालन भएकाको हकमा यसै ऐन बमोजिमको बार्षिक कर लाग्नेछ ।

६) नगरपालिका अन्तर्गत दर्ता भएका व्यवसायीहरूलाई स्थायी लेखा नम्बर लिन प्रेरित गरिनेछ ।

७) नगरपालिकाको ब्याकहो लोडर उपभोक्ता, संघ संस्थालाई प्रयोग गर्न दिदाँ प्रतिघण्टा रु. १,०००।- र व्यक्तिगत तथा उद्योग व्यवसायीलाई प्रतिघण्टा रु. १,२००।- र इन्धन खर्च सम्बन्धित पक्षले वेहोर्ने गरी सञ्चालन गरिनेछ । नगरक्षेत्र भित्रका कृषकले खेत सम्प्याउने प्रयोजनका लागि लेजर लेवलर प्रयोग गर्दा प्रतिदिन रु २००।- शुल्क लाग्नेछ । नगरक्षेत्र बाहेकबाट माग भई आएमा प्रतिदिन रु १०००।- शुल्क लाग्नेछ । तर नगर प्रमुख/ उपप्रमुखले आवश्यकता र औचित्यको आधारमा कार्यालयबाट इन्धन सहित निःशुल्क रूपमा ब्याकहो लोडर उपलब्ध गराउन सकिनेछ ।

८) देवदह नगरपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरूसंग संघीय कानून बमोजिम बिक्री मूल्यको १०% रकम लिइने ।

९) सर्जमिन मुचुल्का गर्न पर्नेको हकमा रु.३००।- को राजस्व सम्बन्धित सेवाग्राहीले तिर्नुपर्ने र त्यसरी प्राप्त रकम मध्ये रु.२००।- सो कामको लागी खटिने कर्मचारीलाई उपलब्ध गराउने ।

१०) छाडा चौपाया जनावर पक्रने र व्यवस्थापनमा सहयोग गर्ने व्यक्तिलाई प्रति चौपाय रु. ३००।- उपलब्ध गराईनेछ साथै सार्वजनिक स्थलमा मरेका वेवारिसे जनावरलाई व्यवस्थापन गर्नेलाई रु १०००।- उपलब्ध गराईनेछ।
११) वेवारिसे लास व्यवस्थापन- वेवारिसे लास दाहसंस्कार तथा व्यवस्थापन गर्दा प्रति लास रु. १०,०००।- ले उपलब्ध गराईनेछ ।

देवदह नगरपालिका